





चौकुने गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
गुटु, सुर्खेत
कर्णाली प्रदेश, नेपाल



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धि नियमावली २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको आ.ब. २०८१।८२ बैशाख देखि असार मसान्तसम्मको
सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण
स्वतः प्रकाशन (Proactive Disclosure)



चौकुने गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
गुटु, सुर्खेत
कर्णाली प्रदेश, नेपाल



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धि नियमावली २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको आ.ब. २०८१।८२ बैशाख देखि असार मसान्तसम्मको
सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण
स्वतः प्रकाशन (Proactive Disclosure)

१. गाउँपालिकाको स्वरूप र प्रकृति

चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गरी पाँचवटा साविकका गाउँ विकास समितिहरू मिलेर बनेको गाउँपालिका हो । चौकुने गाउँपालिकालाई दशवटा वडामा विभाजन गरिएको छ । पुरानो लगाम गाउँ विकास समितिका वडा नं. ३,४,५ र ६ लाई चौकुने गाउँपालिकाको वडा नं १ र वडा नं. १,२,७, ८ र ९ लाई वडा नं. २ कायम गरिएको छ । बेतान गाउँ विकास समितिका १ देखि ९ वटा वडाहरूलाई चौकुने गाउँपालिकाको वडा नं. ३ र बिजौरा गाउँ विकास समितिका वडा नं. १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं. ४ र वडा नं. ३,४,५ र ६ लाई चौकुने गाउँपालिकाको वडा नं. ५ कायम गरिएको छ । त्यस्तै गरी गुटु गाउँ विकास समितिका वडा नं.१,२,३ र ४ लाई चौकुने गाउँपालिकाको वडा नं. ६ र वडा नं. ५, ६ र ७ लाई चौकुने गाउँपालिकाको वडा नं. ७ र वडा नं ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं. ८ कायम गरिएको छ । घाटगाउँ गाउँ विकास समितिका वडा नं. ५, ७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं. ९ र वडा नं. १,२,३,४ र ६ लाई चौकुने गाउँपालिकाको वडा नं. १० कायम गरिएको छ ।

२. गाउँपालिकाको काम, कर्तव्य र अधिकार

नेपालको संविधान, २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकार निम्नानुसार व्यवस्था भएको छ ।

१. गाउँ प्रहरी

२. सहकारी संस्था

३. एफ. एम सञ्चालन

४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन

५. स्थानीय सेवाको व्यवस्थापन

६. स्थानीय तथ्यांक र अभिलेख संकलन

७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू

८. आधारभूत र माध्यमिक शिक्षा

९. आधारभूत स्वास्थ्य र सरसफाइ

१०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ

१२. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

१३. स्थानीय अभिलेख व्यवस्थापन

१४. घर जग्गा धनी पुर्जा वितरण

१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

१६. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

१७. बेरोजगारको तथ्यांक संकलन

१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण

१९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

२०. विपद व्यवस्थापन

२१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

३. गाउँपालिका तथा नगरपालिकाको अधिकार :

(१) गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए बमोजिम हुनेछ ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

क. गाउँ प्रहरी

(१) गाउँ प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,

(२) देहायका कार्यमा सहयोग पुर्याउनको लागि गाउँ प्रहरीको परिचालन गर्न सक्ने :

(क) गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,

(ख) गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,

(ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,

(घ) स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन,

(ङ) गाउँ सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,

(च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,

(छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वधारको संरक्षण र सुरक्षा,

(ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुर्नस्थापना,

(झ) अनाधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड नियन्त्रण,

(ञ) छाडा पशु चौपायाको नियन्त्रण,

(ट) अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,

(७) कार्यपालिकाले तोकेको अन्य कार्य

ख. सहकारी संस्था

(१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,

(२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,

(३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,

(४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,

(५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,

(६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,

(७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

चौकुने गाउँपालिका सुर्खे

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्प, जिपफ्लायर, प्याफिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुङ्गा, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिकवस्तुको विक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,
- (७) प्रचलित कानून बमोजिम गर्ने सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्कलन,
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत सङ्कलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायौन भएका कमचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सङ्गठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

च. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन

- (१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याङ्कको सङ्कलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यामिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई सामुदायिक सिकाई र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,

- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिइने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

भ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विर्सजन र सोको सेवा शुल्क निर्धारण

र नियमन,

- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साभेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ब. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण जैविक विविधता सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, भोलुङ्गे पूल, पुलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (घ) स्थानीयस्तरका सिँचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साभा सरोकार तथा साभेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजेगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आबद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,

- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ढ.जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, किताकाट, हालसाविक, रजिष्ट्रेन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्थी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपन्थिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

त.जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अध्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,

- (३) जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

थ. बेरोजगारको तथ्याङ्क सङ्कलन

- (१) रोजगार तथा बेरोजगारी श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याङ्क सङ्कलन सम्बन्धी अन्य कार्य ।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,

- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन,
- (५) स्थानीय विधुत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पुर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ , प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात स्थानीयस्तरको पुर्नस्थापना र पुर्ननिर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्यसञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बर्द्धनमा सहयोग,
- (७) ढुङ्गा, गिट्टी, बालुवा, माटो तथा स्लेट जस्ता वस्तु सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (३) गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ : (क) खेलकुद र पत्रपत्रिका
 - (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पुर्वाधार निर्माण, सञ्चालन तथा विकास,
 - (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
 - (३) खेलकुदको विकास र प्रवर्द्धन,
 - (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
 - (५) खेलकुद सम्बन्धी पुर्वाधारको विकास,
 - (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नसिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्था र क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स),

- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रधतकारात्मक, उपचारात्मक, पुनस्थापनात्मक र प्याधलएवटभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग विद्युत, खानेपानी तथा सिचाई जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।

ड. वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खालि जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,

- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्त्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाङ्कन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबीनिवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सर्म्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाँइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,

(२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

(१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,

(२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

(१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,

(२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँट ।

ट. सवारी साधन अनुमति

(१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।

ठ. संघ, संस्था दर्ता तथा नवीकरण

(१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।

(५) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ

क. भूमि व्यवस्थापन

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,

(२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,

(३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,

(२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साभेदारी र सहकार्य ।
- (३) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्ने सक्नेछ ।
- (४) गाउँपालिका वा नगरपालिकाले यस दफा बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्ने सक्नेछ ।
- (५) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्ने सक्नेछ ।

४. हाल कार्यरत कर्मचारीहरूको विवरण :

क. गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण :

क्र.सं.	विषयगत शाखा तथा इकाई	नम	पद	सेवाको प्रकार	सम्पर्क नम्बर
१	गाउँ कार्यपालिकाको कार्यालय	पूर्ण बहादुर बि.क.	प्रमुख प्रशासकीय अधिकृत	स्थायी	९८५८०४७३३३
२	प्रशासन शाखा	आशा कुमारी बुढा मगर	अधिकृत छैटौँ (प्रशासन) /सूचना अधिकारी	स्थायी	९७६२४३३०१३
		हरि प्रसाद उपाध्याय	सहायक चौथो (स्टोर)	स्थायी	९८६८२१२१३८
		पार्वति ठकाल	कार्यालय सहयोगी	करार	९८६६१६९४९०
३	योजना तथा अनुगमन शाखा	जगदिश पाण्डे	अधिकृत छैटौँ (प्रशासन)	स्थायी	९८४९१०९३७६
		दुर्गा प्रसाद भट्टराई	सहायक चौथौँ	स्थायी	९८४५३०९१८४
४	पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा	खेमराज नायक	ईन्जिनियर सातौँ	स्थायी	९८४८६०२५१०
		उपेन्द्र प्रसाद खनाल	सब- ईन्जिनियर	स्थायी	९८५८०७६९६१
		मन ब. राना मगर	अ. सब- ईन्जिनियर	स्थायी	९८५८०९४२७६
		पदम बि.सी.	अ. सब- ईन्जिनियर	स्थायी	९८४०१९०९२०
		प्रकाश सापकोटा	खा.पा.स.टे	स्थायी	९८४८१७०१९३
		दिनेश पाण्डेय	सब ईन्जिनियर	करार	९८४८३३११४२
		योगेश कुमार पौडेल	सब ईन्जिनियर	करार	९८४२२५१६३०
		पदम बहादुर बि.क.	सब ईन्जिनियर	करार	९७६७६२३११०
५	आर्थिक प्रशासन शाखा	नारायण बास्कोटा	वरिष्ठ लेखा अधिकृत	स्थायी	९८६८२२९९१०
		निर्मला ओझा	आ.ले.प.	स्थायी	९८४७१३४३३३
		विवेक चौधरी	वरिष्ठ लेखापाल	स्थायी	९८६८५२३७१६
		पञ्च धमाला	का.स	करार	
६	शिक्षा, युवा तथा खेलकुद शाखा	टेकेन्द्र बहादुर बुढा	वरिष्ठ शिक्षा अधिकृत	स्थायी	९८५८०५९००६
		शिव प्रसाद गौतम	प्राविधिक सहायक	स्थायी	९८४८०३८८२३
		शान्ति सापकोटा	का.स.	करार	९८६८९४९६३९
७	स्वास्थ्य शाखा	ईन्द्र बहादुर जैसुरी	सि.अ.हे.ब.	स्थायी	९८५८०६४१५५
		जनक विश्वकर्मा	जनस्वास्थ्य निरीक्षक	स्थायी	९८५१२३८१०
		दिपा खत्री	सि.अ.न.मि.	स्थायी	९८४८०२३४६७
		लक्ष्मी बयक	खोप भण्डारक	करार	९८६९९३९८६
		शंकर के.सी.	मनोसामाजिक कार्यकर्ता	करार	९८६४९६९२९७
		लक्ष्मी बि.क.	का.स.	करार	९८४८२८१०७२

८	पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा	सोम बहादुर थापा मगर	एमआईएस अपरेटर	करार	९८४८११५४८०
		रूपाली राना मगर	फिल्ड सहायक	करार	९८४८१५९२२५
९	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	मनिषा कडेल	सहायक महिला विकास निरीक्षक	स्थायी	९८६८३५९४५९
		पार्वती जोशी	सामाजिक परिचालिका	करार	९८४८४८६४१२
		गंगा वि.सी	का.स.	करार	९८६८०९२७१९
१०	न्यायिक शाखा	रन बहादुर गरंजा	सहायक पाँचौ (प्रशासन)	स्थायी	९८५८०५२१०७
		खेमराज जैसी तिवारी	कानुनी परामर्शकर्ता	करार	९८४८१२११०५
११	सूचना प्रविधि शाखा	बिमल वि.सी.	सूचना प्रविधि अधिकृत	करार	९८६८९०६०१७
		कृष्ण गिरी	कम्प्यूटर अपरेटर	स्थायी	९८४७९३०९९२
		पदम राज शर्मा	कम्प्यूटर अपरेटर (विपद सम्पर्क व्यक्ति)	करार	९८४८३७६२१२
१२	रोजगार शाखा	कमल कृष्ण जैसी	रोजगार संयोजक	करार	९८५११०५४५७
१३	कृषि शाखा	बिष्णुराज अवस्थी	प्राविधिक सहायक	स्थायी	९८६६५९७६३१
		हेमन्त भण्डारी	नायब प्रा.स.	स्थायी	९८४८२५८७२८
		पल्लवी बुढामगर	नायब प्रा.स.(OVOT)	करार	९८४४८३५९२१
१४	पशु शाखा	दिपेन्द्र कार्की	प्रा.स.	स्थायी	९८६३२८४८०२
		चन्द्र बहादुर काडमुड	प्रा.स. (OVOT)	करार	९८४८१२०२७५
		टंक ढकाल	ना.प्रा.स.	करार	९८६९७३५४७६
१५	उद्योग तथा बाणिज्य शाखा, मेडपा	वर्षा घर्ती	उद्यम विकास सहजकर्ता	करार	९८४८५५१२२८
		योगेन्द्र सापकोटा	उद्यम विकास सहजकर्ता	करार	९८६८०१११७१
१६	भूमि शाखा	भुपेन्द्र वली	सर्भेक्षक	करार	९८५८०८५८६५
		पदम प्रसाद खनाल	अमिन	करार	९८६९१५८१४२
		टिका वि.क.	अमिन	करार	९८४७९५८०६५
		टोप बहादुर बुढा	अमिन	करार	९८६१८४८६२३
		गणेश बहादुर खड्का	अमिन	करार	९८६८११८०४४
		नवराज बास्तोला	फिल्ड सहायक	करार	९८६८९०५९२८
		जयन्ती बयक	का.स.	करार	९८६९५१७७६०
१७	यान्त्रिक शाखा	हर्ष बहादुर शाही	एम्बुलेन्स चालक (घाटगाँउ)	करार	९८६५५६४७९७
		छत्र बहादुर जैसुरी	एम्बुलेन्स चालक (बिजौरा)	करार	९७४८७२७३१०
		नरेन्द्र बहादुर बिष्ट	एम्बुलेन्स चालक (लगाम)	करार	९८६०३८९३४२
		प्रकाश वि.सी.	सवारी चालक -ब्याकहो लोडर)	करार	९८६९३८५९२१
		गणेश बहादुर बिष्ट	हेभी सवारी चालक (स्काभेटर)	करार	
		कमल ब. विश्वकर्मा	सवारी चालक -टिप्पर)	करार	९८४८३२९३१५
		नरेन्द्र बहादुर बान्तोला	सहचालक -टिप्पर)	करार	९८६८२२८०४७
		बिसन कुमार वि.सी.	सवारी चालक -टिप्पर)	करार	९८६६५२७९४४
		मान बहादुर रामजाली	हलुका सवारी चालक -इसुजु)	करार	९८४८३४१३९६
१८	सचिवालय	महेन्द्र वि.क.	अध्यक्ष सचिवालय सहयोगी	करार	९८६६८९६२५२
		हरिश्चन्द्र भण्डारी	उपाध्यक्ष सचिवालय सहयोगी	करार	९८५८०५५०९४
		बल ढोली नेपाली	सहायक कम्प्यूटर अपरेटर	करार	९८४०६५८९७९
१९	गा.पा.को कार्यालय	शेरबहादुर हमाल	चौकीदार	करार	९७४९८७७४१८
२०	वन	दिपक बि क	वन हेराला	करार	९८६६८४१६७४
२१	नगरिक आरोग्य केन्द्र	सरिता घिमिरे	वैद्य	करार	९८६८२९१६७५
		लक्ष्मप्रसाद घिमिरे	का स	करार	

वडा कार्यालयतर्फः

चौकुने गाउँपालिका सुर्खे

१	वडा नं. १	सत्य नारायण यादव	वडा सचिव	स्थायी	९७६७२००१२४
		गोर्ख बहादुर कठायत	का.स.	करार	
२	वडा नं. २	दिपक बस्नेत	वडा सचिव	स्थायी	९८४८३९८२८४
		दिनेश प्र.पाण्डेय	सब ईन्जिनियर	करार	
		गोकर्ण प्रसाद जैसी	का.स.	करार	
		चण्डी प्र. गैह्रे	ना.प.स्वा.प्रा.	स्थायी	९८४६५०३३७०
		धन बहादुर राना मगर	का.स.	करार	
		टेक बहादुर शाह	पशु प्राविधिक(OVOT)	करार	९८४८२८१४४३
		कमल प्रसाद चौलागाई	का.स.	करार	
५	वडा नं. ५	महेन्द्र प्र. ठकाल	वडा सचिव	स्थायी	९८६४७९७९२७
		केबल कुलाला	अ. सब ईन्जिनियर	स्थायी	९८६७६९१७५१
		विनु हिस्की मगर	का.स.	करार	
६	वडा नं. ६	सिता पाण्डे	वडा सचिव	स्थायी	९८६४७९२०९६
७	वडा नं. ७	विष्णु कुमार थापा	वडा सचिव	स्थायी	९८६६२६०२८३
		गरिमा चलाउने	का.स.	करार	
८	वडा नं. ८	शुशिला कुमारी भुसाल	वडा सचिव	स्थायी	९८४८१५७७५०
		निशा चौधरी	अ.सब ईन्जिनियर	स्थायी	९८६४६२५५३३
		भगवती माझी	का.स.	करार	९८४३२०९२६६
९	वडा नं. ९	शिव कुमार के.सी.	सचिव	स्थायी	९८४८०३८३०६
		शर्म वि.क.	का.स.	करार	९८६०७२४६८९
१०	वडा नं. १०	मिन बहादुर भण्डारी	वडा सचिव	स्थायी	९८४८२४६५१५
		ईन्द्रा चौधरी	ना.प.स्वा.प्रा.(OVOT)	करार	९८४४८१७६९७
		बाला बहादुर वि.क.	का.स.	करार	९८६४६५४२४७

ख) स्वास्थ्य संस्था :

क्र.सं.	स्वास्थ्य संस्थाको नाम	कर्मचारीको नाम	पद	सेवा
१	धनरास सामुदायिक स्वास्थ्य ईकाई	सोम बहादुर राना	अ.हे.व.	करार
		पूर्णसरा वि.सी.	अ.न.मी.	करार
		मनिषा राना	कार्यालय सहायक	करार
२	बाँसपानी स्वास्थ्य चौकी	मान सिंह राजी	अ.हे.व.	स्थायी
		उपेन्द्र भट्टराई	अ.हे.व.	स्थायी
		आशा गुरुङ	अ.न.मी.	स्थायी
		मनिषा ओली	अ.न.मी.	करार
		सरिता वन	का.स.	करार
		सुमित्रा राना	स्वीपर	करार
३	लगाम सामुदायिक स्वास्थ्य ईकाई	शिवराम बुढा	अ.हे.व.	करार
		सरला वि.सी.	अ.न.मी.	करार
		यम बहादुर राम्तेल	कार्यालय सहायक	करार
४	वेतान स्वास्थ्य चौकी	राम बहादुर बुढा	सि.अ.हे.व.	स्थायी
		जगत अधिकारी	अ.हे.व.	स्थायी
		गीता वली	अ.हे.व.	स्थायी
		अस्मिता भारती	अ.न.मी.	स्थायी
		अमृता थापा	अ.न.मी.	स्थायी

चौकुने गाउँपालिका सुर्खे

		धनिषा शर्मा	अ.न.मी.	करार
		रेणुका थापा मगर	स्वीपर	करार
५	शोभानचौर सामुदायीक स्वास्थ्य ईकाई	पुष्कर घर्ती	अ.हे.व.	करार
		रिता पुरी	अ.न.मी.	करार
		गंगा सलामी मगर	का.स.	करार
६	बिजौरा स्वास्थ्य चौकी	डिल्लीराम घिमिरे	सि.अ.हे.व.	स्थायी
		मोति सिंह वि.क.	हे.अ.	स्थायी
		गुप्त प्रसाद आचार्य	सि.अ.हे.व.	स्थायी
		मेलिना वि.सी.	अ.न.मी.	स्थायी
		विमला बुढा	अ.न.मी.	करार
		कमल साँवद	सामुदायिक औलो स्वास्थ्यकर्मी	करार
		एकेन्द्र वि.सी.	कार्यालय सहायक	करार
		अनिता वि.सी.	स्वीपर	करार
७	पुच्चा सामुदायीक स्वास्थ्य ईकाई	बम बहादुर बयक	अ.हे.व.	करार
		साधना थापा	अ.न.मी.	करार
		माया कडेल	कार्यालय सहायक	करार
८	धामिडाँडा सामुदायिक स्वास्थ्य ईकाई	योगिता लामिछाने	अ.हे.व.	करार
		लक्ष्मी वि.सी.	अ.न.मी.	करार
		ऋषिराम जैसी	का.स.	करार
९	मायाताल सामुदायिक स्वास्थ्य ईकाई	देविराम वि.सी.	अ.हे.व.	करार
		रेखा खड्का	अ.न.मी.	करार
		लक्ष्मी कुमारी हिस्की	का.स.	करार
१०	साल्म सामुदायिक स्वास्थ्य ईकाई	वीरेन्द्र बयक	अ.हे.व.	करार
		टुनिटा राना	अ.न.मी.	करार
		दिपेन्द्र दर्लामी	का.स.	करार
११	कोइरालबास सामुदायीक स्वास्थ्य ईकाई	पुरुषोत्तम थापा	अ.हे.व.	करार
		ललित आले	कार्यालय सहायक	करार
१२	राग सामुदायिक स्वास्थ्य ईकाई	देवेन्द्र बिष्ट	अ.हे.व.	करार
		संगिता गौतम	अ.न.मि.	करार
		पन्च प्रसाद धमाला	का.स.	करार
१३	गुटु स्वास्थ्य चौकी	गगन सिंह पाण्डेय	जनस्वास्थ्य निरीक्षक	स्थायी
		टेक बहादुर बुढा	हे.अ.	स्थायी
		टिकाराम सापकोटा	अ.हे.व.	स्थायी
		बसुन्धरा सापकोटा	सि.अ.न.मी.	स्थायी
		भविसरा सिजाली	अ.न.मी.	स्थायी
		उत्तिमा हमाल	अ.न.मी.	करार
		दिपा वि.क.	ल्याब असिस्टेन्ट	करार
		तुलसी कामी	कार्यालय सहायक	करार
१४	घाटगाँउ स्वास्थ्य चौकी	रंग ढुंगाना	सि.अ.हे.व.	स्थायी
		लक्ष्मण ढुंगाना	अ.हे.व.	स्थायी
		जगत कुमारी शाही	सि.अ.न.मी.	स्थायी
		जयकला बिष्ट	अ.न.मी.	करार
		गौरी वि.क.	ल्याब असिस्टेन्ट	करार
		तुलाराम वि.सी.	कार्यालय सहायक	करार
		दुर्गा वि. क.	स्वीपर	करार
१५	कुमाला सामुदायीक स्वास्थ्य ईकाई	देवीराम रिजाल	अ.हे.व.	करार
		निर्मला सिंह खनाल	अ.न.मि.	करार

		दिपक वि.क.	का.स.	करार
१६	तालागाँउ सामुदायिक स्वास्थ्य ईकाइ	बिमला रावत	अ.हे.ब.	करार
		दुर्गा बुढा	का.स.	करार

ग) शिक्षण संस्था :

क्र.स.	विद्यालयको नाम, ठेगाना	शिक्षकको नाम, थर		पद	तह	श्रेणी	किसीम	स्थायी/अस्थायी
१	श्री जिवनज्योति मा.वि. गढु, चौकुने ६ सुर्खेत	भानुभक्त घिमिरे		शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सत्य नारायण शाह		शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		हिमराज धमाला		शिक्षक	माध्यमिक	द्वितीय	साविक उ.मा.वि.	अस्थायी
		केशवराज उपाध्याय		शिक्षक	माध्यमिक	द्वितीय	साविक उ.मा.वि.	अस्थायी
		ध्रुवराज उपाध्याय		शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		गोपाल प्रसाद सापकोटा		शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		निर्मला अर्याल जोशी		शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		ओम बहादुर दर्लामी		शिक्षक	नि.मा.वि.	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		दिनेश प्रसाद जोशी		शिक्षक	नि.मा.वि.	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		केशर बहादुर राना		शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		लक्ष्मी ओली		शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पुर्ण बहादुर सावद		शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		भागिरथी देवी भट्टराइ		शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		प्रदिप कुमार दर्लामी		शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		महेन्द्र प्रसाद जोशी		शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		दुर्गा बहादुर भण्डारी		शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पार्वती उपाध्याय		शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		शारदा वि.सी.		शिक्षक			बालविकास	अस्थायी
		इन्द्रा वि.सी		शिक्षक			बालविकास	अस्थायी
२	श्री ने.रा.प्रा.वि बसन्ती, चौकुने ९ सुर्खेत	दीप बहादुर बिष्ट		सहायक			विद्यालय कर्मचारी	अस्थायी
		देव बहादुर बयक		सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
		दल बहादुर वि.क.		शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		रुद्र प्रसाद खनाल		शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		राजकुमारी खराल		शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		कौशिला शाही		शिक्षक			बालविकास	
		पम्फादेवी बुढा		शिक्षक			बालविकास	
		वीर बहादुर सिजाली मगर		शिक्षक			स्वयंसेवक	अस्थायी

चौकुने गाउँपालिका सुर्खेत

		कृष्णा कुमारी खरेल	सहयोगी			विद्यालय कर्मचारी	
३	श्री ने.रा.प्रा.वि.कोइरालावास चौकुने ६ सुर्खेत	भक्त बहादुर मर्साङ्गी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		गीता थापा मगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		फरम पुलामी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		हरी बहादुर आले	शिक्षक	नि.मा.वि.	तृतीय	शिक्षण सिकाइ अनुदान	अस्थायी
		अनिता कुमारी पुलामी	शिक्षक			स्वयंसेवक	अस्थायी
		अमृता पुलामी मगर	शिक्षक			पालिका बालविकास	अस्थायी
		धन बहादुर थापा मगर	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४	श्री शान्तिदिप प्रा.वि. किछौर चौकुने ८ सुर्खेत	यज्ञ प्रसाद ढकाल	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		कृष्णा कुमारी सापकोटा	शिक्षक	प्राथमिक	तृतीय	स्वयंसेवक	अस्थायी
		चन्द्र बहादुर राना	शिक्षक	प्राथमिक		स्वयंसेवक	अस्थायी
		चद्रा जोशी	शिक्षक			पालिका बालविकास	अस्थायी
		देवीसरा ढकाल	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
५	श्री समझी प्राथमिक विद्यालय तलागाउँ चौकुने १ सुर्खेत	तुलासिंह सावद	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		उमेश कुमार रजक	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		वीरेन्द्रकुमार चौधरी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मोहन बहादुर सावद	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
६	श्री पिपलचौतारी प्रा. वि. खोप्री चौकुने ६ सुर्खेत	माया कुमारी शाही	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		हरिमाया घर्ति	शिक्षक			बालविकास	अस्थायी
		राजकुमार दानी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
७	श्री ने.रा.आ.वि. भट्टेसरा चौकुने ८ सुर्खेत	मोहन प्रसाद पौड्याल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		छविीलाल सापकोटा	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		केशव कुमार जोशी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		विष्णुलाल विश्वकर्मा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		अनुपमा खनाल	शिक्षक	नि.मा.वि.		शिक्षण सिकाइ अनुदान	अस्थायी
		मनमति माझी	शिक्षक			बालविकास	अस्थायी
		ओमा माझी	शिक्षक			बालविकास	अस्थायी
		जुना वि.क.	शिक्षक			स्वयंसेवक	अस्थायी
		धर्मराज पौडेल	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी

८	श्री.ने.रा.प्रा.वि. मणीपुर चौकुने ९ सुर्खेत	कल्पना वाग्ले	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		कमला कुमारी आले	शिक्षक			बालविकास	अस्थायी
		पानसरा बुढाथोकी	शिक्षक			बालविकास	अस्थायी
		दान बहादुर थापा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
९	श्री नवदुर्गा प्रा.वि.खारगाडी चौकुने ३ सुर्खेत	राज बहादुर बि सी	शिक्षक	प्राथमिक		स्वीकृत दरबन्दी	स्थायी
		पदम बहादुर बुढा	शिक्षक	प्राथमिक		राहत	अस्थायी
		लक्ष्मी कुमारी राना	शिक्षक			बालविकास	अस्थायी
		गगन बहादुर बुढा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१०	श्री देवस्थान मा.वि.कुमाला चौकुने १० सुर्खेत	नमराज भण्डारी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भवान सिंह वि. क.	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		गीत चौधरी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		उमेश खड्का	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		वासुदेव जैसी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		फुलराम चौधरी	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		जनम प्रसाद जैसी	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		धुर्वा कुमारी शाही	शिक्षक			बालविकास	अस्थायी
		भीम बहादुर शाही	शिक्षक			स्वयंसेवक	अस्थायी
		निर्मल प्रकास थारु	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		जय बहादुर सावद	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
११	श्री.ने.रा.आ.वि. साल्मधारापानि चौकुने ६ सुर्खेत	बसन्ता उपाध्याय	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		डिला कुमारी पुन	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		धर्मबहादुर दानी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		ललीत प्रसाद धमाला	शिक्षक	नि.मा.वि.	तृतीय	शिक्षण सिकाइ अनुदान	अस्थायी
		कृष्णा तिमिल्सैना	शिक्षक			बालविकास	अस्थायी
		जीवन चलाउने	शिक्षक			स्वयंसेवक	अस्थायी
		नन्दाराम बयक	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१२	श्री महाकाली आ वि बोला चौकुने २ सुर्खेत	तिलक बान्तोला	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		अन्जु कुमारी शाही	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सविता कुमारी चौधरी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		राजेन्द्र बहादुर धामी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रेशम बहादुर बान्तोला	शिक्षक	नि.मा.वि.	तृतीय	शिक्षण सिकाइ अनुदान	अस्थायी
		शारदा धामी	शिक्षक			बालविकास	अस्थायी

		टुल्की कुमारी बोहोरा	शिक्षक			बालविकास	अस्थायी
		मोहन बहादुर धामी	शिक्षक			स्वयंसेवक	अस्थायी
		लाल बहादुर खत्री	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१ ३	श्री जगन्नाथ मा वि बिजौरा चौकुने ४ सुर्खेत	ठम्मर बहादुर बि सी	शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुरत बहादुर सुवेधी	शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		तारा आचार्य	शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		जगत बहादुर दउवा	शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		खगेन्द्र देवकोटा	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		चित्र बहादुर राना	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		डील्ली प्रसाद ढकाल	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		चक्रपाणी गौतम	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मनोज प्रसाद जैसी	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पुर्णमान शाही	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुक्या कुमारी चौधरी	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		टेक बहादुर बुढा क्षेत्री	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		भिम बहादुर बि सी	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		भगवती आचार्य	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		धर्मराज शर्मा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पुस्पा कुमारी नेपाली	शिक्षक			बालविकास	अस्थायी
		कविराम नेपाली	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		उमेश वि सी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
							अस्थायी
१ ४	श्री धनरास चौकुने १ सुर्खेत	कर्ण बहादुर कठायत	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		दुर्गा प्रसाद लामीछाने	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		तुलसीराम शाह	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		जीतनारायण डगौरा	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		रामेश्वर कुस्मी	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		यामसरा वडाइला	शिक्षक			बालविकास	अस्थायी
		गगन आलेमगर	शिक्षक			स्वयंसेवक	अस्थायी
		लोक बहादुर बडुवाल	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		पृथ्वी बहादुर कठायत	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी

१५	सिर्जनसिल प्रा वि साता चौकुने १ सुर्खेत	तारा सिंह बडाइला	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		चन्द्रा बडाइला	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		दिक्षा थापा मगर	शिक्षक			पालिका बालविकास	अस्थायी
		चुमानसिंह बोहोरा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१६	श्री जनजागृत मा वि तोझा चौकुने ५ सुर्खेत	दिपेन्द्र प्रसाद शर्मा	शिक्षक	माध्यमिक		स्वीकृत दरबन्दी	स्थायी
		प्रेम बहादुर शाही	शिक्षक	माध्यमिक		स्वीकृत दरबन्दी	स्थायी
		मन बहादुर सिजाली	शिक्षक	माध्यमिक		स्वीकृत दरबन्दी	स्थायी
		रिक्त					
		इन्द्र प्रसाद जोसी	शिक्षक	माध्यमिक		साबिक उ.मा.वि.	अस्थायी
		थानेश्वर उपाध्याय	शिक्षक	माध्यमिक		साबिक उ.मा.वि.	अस्थायी
		तजेन्द्र वि सी	शिक्षक	माध्यमिक		राहत	अस्थायी
		मिलन बास्तोला	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पदम बहादुर खसडी मगर	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		कमला कुमारी जोसी	शिक्षक	नि.मा.वि.	तृतीय	राहत	अस्थायी
		मन बहादुर शाही	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		लछीराम मास्की	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		हस्त बहादुर मास्की	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		भीम बहादुर पुन	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मिना कुमारी मास्की	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		कमला सर्मा	शिक्षक			बालविकास	अस्थायी
		लाल बहादुर पुलामी	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		अम्बर बहादुर दानी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१	श्री न रा प्रा वि बाझविसौना चौकुने ३ सुर्खेत	यज्ञ बहादुर यादव	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भिम प्रसाद पोखेल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		दिपा कुमारी थापा मगर	शिक्षक			बालविकास	अस्थायी
		वीर बहादुर राना मगर	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१५	श्री जनकल्याण प्रा वि धौलिखाय चौकुने ३ सुर्खेत	वीर बहादुर थापा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		मन बहादुर कठायत	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		प्रकाश आले	सहयोगी			विद्यालय कर्मचारी	
१९	श्री वि सिमलखेत चौकुने ३ सुर्खेत	दुर्ग बहादुर वि क	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुन्दर रसाइली	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी

		पवित्रा शाही पुन मगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		याम बहादु बान्तोला	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
		टंक थापा	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		मिन बहादुर बुढा	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		नरेन्द्र प्रसाद चालिसे	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		शानदेव आलेमगर	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		ओम बहादुर बि सी	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		लाल बहादुर थापा मगर	शिक्षक	नि.मा.वि.	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		मन बहादुर सिजापती मगर	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुर बहादु बम	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भोला राज रोकाय क्षेत्री	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		नैसरा पुलामी मगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		मन बहादुर थापा मगर	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		धवी कुमारी रानामगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		निर्मला खड्का	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रुद्र बहादु बि क	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		जगा सावद	शिक्षक			बालविकास	अस्थायी
		कलम बहादुर शाह	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		पहराम कामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२०	श्री ने रा मा वि लगाम चौकुने २ सुर्खेत						
२१	श्री ने रा प्रा वि काप्रिकाडा चौकुने १ सुर्खेत	वीर बहादुर बडुवाल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		चक्र बहादुर आले	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		धना कुमारी बि क	शिक्षक			बालविकास	अस्थायी
		रुद्र बहादुर गिरी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
							अस्थायी
२२	श्री मालिका प्रा वि धाक्चे चौकुने ४ सुर्खेत	पार्वती कुमारी वि सी	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		जैसरा बुढा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२३	श्री ने रा प्रा वि छिनिहारा चौकुने १ सुर्खेत	टेक बहादुर थापा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		सुर बहादुर थापा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी

		सुनिता देवि सिजाली	शिक्षक			बालविकास	अस्थायी
		भिम बहादुर राना मगर	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२४	श्री सरस्वती प्रा वि केवडी चौकुने १० सुर्खेत	झलक बहादुर घर्ती	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रुपा थारु	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		हिना कुमारी सुनार	शिक्षक			बालविकास	अस्थायी
		जय प्रसाद जैसी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२५	श्री कर्णालि प्रा वि जामुने चौकुने ३ सुर्खेत	प्रेम बहादुर सलामी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		अनिता वि सी	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		मोहन लाल सलामी	सहयोगी			विद्यालय कर्मचारी	
२६	श्री जनकल्याण आ.वि. रेक्वा चौकुने ५ सुर्खेत	लोगराज देवकोटा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पंकज झाँ	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		शान्ति कुमारी वि सी	शिक्षक	नि.मा.वि.	तृतीय	शिक्षण सिकाइ अनुदान	अस्थायी
		विमा बयक	शिक्षक			स्वयंसेवक	अस्थायी
		तुलसी बारघरे बुढा	शिक्षक			बालविकास	अस्थायी
		खगेन्द्र वि.सी.	सहयोगी				अस्थायी
२७	श्री ने रा मा वि बेतान चौकुने ३ सुर्खेत ।	डिल्लीराम सामकोटा	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		अर्जुन रावल	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		लक्ष्मी कुमारी आचार्य	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		दिपक बहादुर शाही	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		शिद्धराज भण्डारी	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		धर्मसिंह बुढा क्षेत्री	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		जगत बहादुर शाही	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		राजेश बुढा	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		लाल बहादुर राना मगर	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		तेज बहादुर गौतम	शिक्षक	नि.मा.वि.	तृतीय	राहत	अस्थायी
		तारा सिंह आलेमगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		लक्ष्मी जोशी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		लक्ष्मी सापकोटा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रत्ना कुमारी राना	शिक्षक			बालविकास	अस्थायी

चौकुने गाउँपालिका सुर्खे

		मुमु थापा मगर	शिक्षक			पालिका बालविकास	अस्थायी
		डवलसिंह बुढा	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		बल बहादुर राना मगर	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
१२	श्री नवज्योती प्रा वि खरणु चौकुने ३ सुर्खेत	भक्त बहादुर बान्तोला	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		दान बहादुर बुढा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२९	श्री सरस्वती प्रा वि मायाताल चौकुने ५ सुर्खेत	राम बहादुर कार्की	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		नन्दा बि क	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भीमा कुमारी सापकोटा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		मैमीसरा खड्का	शिक्षक			बालविकास	अस्थायी
		ललिता बि क	शिक्षक			बालविकास	अस्थायी
		चक्र बहादुर बि क	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३०	श्री ने रा प्रा वि सातसल्ली चौकुने ३ सुर्खेत	रमेश यादव	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रिक्त	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	
		टोप बहादुर लंकापती	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		शुसिला राना बाठा मगर	शिक्षक			पालिका बालविकास	अस्थायी
		टोप बहादुर थापा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३१	श्री शिद्धेश्वरी मा वि सात्रेघारी चौकुने ७ सुर्खेत	रतनसिंह थापा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		बाल कुमारी उपाध्याय	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		चन्द्रा कुमारी सापकोटा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		चेतराज उपाध्याय	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		तेज बहादुर धामी	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		अम्मीसरा सलामी	शिक्षक			बालविकास	अस्थायी
		चक्र बि क	शिक्षक			स्वयंसेवक	अस्थायी
		देवानन्द धमाला	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		सरु कामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३२	श्री कालिका प्रा वि कालिकास्थान चौकुने १० सुर्खेत	रिता कुमारी कंडेल	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		मीना कुमारी बि क	शिक्षक			बालविकास	अस्थायी
		हिमकला कुमारी जैसी	शिक्षक			पालिका बालविकास	अस्थायी

		रंगादेवी कामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२७	श्री ने रा प्रा वि भैरवस्थान चौकुने ३ सुखेत	राजिव कुमार सावद	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		सरसता हिस्की मगर	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		खेमराज राना	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२८	श्री बिराँडा मा वि घाटगाँउ चौकुने ९ सुखेत	नविन कुमार शाही	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भिम बहादुर बि क	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		दिपक प्रसाद खनाल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पार्वती माझी	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		विष्णा माझी	शिक्षक			बालविकास	अस्थायी
		उमीला सुबेधी	शिक्षक			स्वयंसेवक	अस्थायी
		खड्क आचार्य	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
२९	श्री सरस्वती मा वि घाटगाँउ चौकुने १० सुखेत	हरिनारायण चौधरी	शिक्षक	माध्यमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भरत बहादुर रावल	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		टंक बहादुर बि क	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		वसन्त धमाला	शिक्षक	माध्यमिक	द्वितीय	साबिक उ.मा.वि.	अस्थायी
		निरक बहादुर शाही	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		दिपक कुमार बि सी	शिक्षक	माध्यमिक	तृतीय	राहत	अस्थायी
		धर्मेन्द्र डगौरा थारु	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		युवराज चौधरी	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		हिक्मत बहादुर के सी	शिक्षक	नि.मा.वि.	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		नवराज उपाध्याय	शिक्षक	नि.मा.वि.	तृतीय	राहत	अस्थायी
		अमृता थापा रावल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		हर्क बहादुर सावद	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		जंज बहादुर सुनार	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मिना कुमारी उपाध्याय	शिक्षक			बालविकास	अस्थायी
		बबिता शाही	शिक्षक			पालिका बालविकास	अस्थायी
		खगेन्द्र बहादुर बि क	सहायक			विद्यालय कर्मचारी	अस्थायी
		नवलसिंह कामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३०	श्री ने रा आ वि धामिसैन चौकुने १ सुखेत	टेक बहादुर ओली	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		रुपा कुमारी ओली	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		चित्र बहादुर गौतम	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी

		भुपेन्द्र बहादुर रोकाय्	शिक्षक	निम्न माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		तिलक बहादुर बि क	शिक्षक			स्वयंसेवक	अस्थायी
		सरिता कठायत गौतम	शिक्षक			पालिका बालविकास	अस्थायी
		याम बहादुर बि क	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३७	श्री मालिका आ वि ज्युनेरीताल चौकुने ७ सुर्खेत	इन्द्र बहादुर थापा	शिक्षक	प्राथमिक		राहत	अस्थायी
		राम प्रसाद खनाल	शिक्षक	प्राथमिक		राहत	अस्थायी
		गगन बहादुर पल्लीमगर	शिक्षक	निम्न माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		कोकीला शाही	शिक्षक			बालविकास	अस्थायी
		बेद कुमारी जि सी	शिक्षक			बालविकास	अस्थायी
		टीका आचार्य	शिक्षक			स्वयंसेवक	अस्थायी
		मनिसा कुमारी देवकोटा	शिक्षक			पालिका बालविकास	अस्थायी
		हरीशंकर धमाला	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
३८	श्री ज्ञानोदय प्रा वि घाटगाँउ चौकुने ९ सुर्खेत	कमला जैसी	शिक्षक			बालविकास	अस्थायी
		मथुरा कुमारी उपाध्याय	शिक्षक			स्वयंसेवक	अस्थायी
		लाल शोभा रिजाल	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
							अस्थायी
३९	श्री ने रा मा वि शोभानचौर चौकुने ३ सुर्खेत	पदम बहादुर शाही	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		गंगा कुमारी मर्साङ्गी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पार्वती रावत	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		गोविन्द बहादुर शाही	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		मंगल चौधरी	शिक्षक	माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		धोविसरा रानामगर	शिक्षक			बालविकास	अस्थायी
		लोक बहादुर बडुवाल	शिक्षक			स्वयंसेवक	अस्थायी
		दत्त बहादुर नाम्जाली	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४०	श्री ने रा प्रा वि भुडेयावर चौकुने ४ सुर्खेत	राधिका बोगटी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		टिका कुमारी घिमिरे	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		भागिराम बि क	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		निर्मला कुमारी जैसी	शिक्षक			बालविकास	अस्थायी
		हरिलाल खनाल	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी

४ १	श्री शिवालय प्रा वि झाला चौकुने ४ सुर्खेत	जय बहादुर सिजाली	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		अमृता कुमारी शर्मा	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		पुस्पा वास्पाने	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
							अस्थायी
४ २	श्री ने रा आ वि पुष्पाभेदीचौर चौकुने ४ सुर्खेत	टेक बहादुर बि सी	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		नैसरा कुमारी मगर	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	अस्थायी
		लक्ष्मी आलेमगर	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी
		पवित्रा सारुमगर	शिक्षक			afnljsf;	अस्थायी
		लोकमान मर्साङ्गी मगर	शिक्षक			स्वयंसेवक	अस्थायी
		लाल बहादुर बराल	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ३	श्री सुदर्शन प्रा वि बडासैन चौकुने १ सुर्खेत	हिरा देवी भण्डारी	शिक्षक	प्राथमिक		राहत	अस्थायी
		टेक बहादुर बुढा	शिक्षक	प्राथमिक		राहत	अस्थायी
		सरुमाया पुन मगर	शिक्षक			बालविकास	अस्थायी
		तुलाराम बुढा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ४	श्री ने रा प्रा वि रुदेव पुच्चा चौकुने ४ सुर्खेत	कृष्ण बहादुर बि सी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		बिमला कुमारी बि सी	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		कुस्माखर शर्मा	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ५	श्री शिशुशिक्षा आ वि जुम्ल्याहमल चौकुने ७ सुर्खेत	गांगाराम घिमिरे	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		शुसिला बुढा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मायाराम धमाला	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		भीम बहादुर बि क	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		भुवन कुमार बि सी	शिक्षक	निम्न माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		पुर्णा बि सी	शिक्षक			बालविकास	अस्थायी
		दिपेन्द्र कुमार बि सी	शिक्षक			स्वयंसेवक	अस्थायी
		धनसरी कुमारी थापा	शिक्षक			पालिका बालविकास	अस्थायी
		प्रेम बहादुर सलामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ६	श्री बालज्योति प्रा वि तारापानि साउने चौकुने ६ सुर्खेत	गगन बहादुर सलामी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	
		यशोदा कुमारी थापा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	
		धनि कुमारी गाहा	सहयोगी			विद्यालय कर्मचारी	
४ ७	श्री ने रा आ वि मोतिसैरा चौकुने ८ सुर्खेत	जगतराज जोशी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुविराम सापकोटा	शिक्षक	प्राथमिक	द्वितीय	स्वीकृत दरबन्दी	स्थायी

		टिकाराम ढकाल	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		इन्द्रा कुमारी माझी	शिक्षक	प्राथमिक	तृतीय	राहत	अस्थायी
		कृष्णा कुमारी देवकोटा	शिक्षक	निम्न माध्यमिक		शिक्षण सिकाइ अनुदान	अस्थायी
		कमला जोशी	शिक्षक			बालविकास	अस्थायी
		गीता सापकोटा	शिक्षक			बालविकास	अस्थायी
		भिम प्रसाद देवकोटा	शिक्षक			स्वयंसेवक	अस्थायी
		इन्द्र जैसी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ८	श्री लालिपुरास प्रा वि रानागौरा चौकुने ५ सुर्खेत	तुल बहादुर थापा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		डम्बर बहादुर सिजाली	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		सुनिता चौधरी गाहा	शिक्षक			बालविकास	अस्थायी
		नर बहादुर सलामी	सहयोगी			विद्यालय कर्मचारी	अस्थायी
४ ९	श्री सरस्वती प्रा वि सुन्दरपुर धमु चौकुने २ सुर्खेत	चन्द्र भुषण शर्मा	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		मोहम्मद अन्सारी	शिक्षक	प्राथमिक	तृतीय	स्वीकृत दरबन्दी	स्थायी
		पद्मा हमाल	शिक्षक	प्राथमिक		पालिका बालविकास	अस्थायी
		गोपाल वन	सहयोगी			विद्यालय कर्मचारी	

बालविकास केन्द्रहरु

१	श्री सिर्जनसिल बालविकास केन्द्र नाउली चौकुने ५ सुर्खेत	उर्मिला जैसी	शिक्षक			पालिका बालविकास	अस्थायी
२	श्री उज्यालो बालविकास केन्द्र भाम्ले चौकुने ८ सुर्खेत	कृष्णा सुनार	शिक्षक			पालिका बालविकास	अस्थायी

चौकुने गाउँपालिका अन्तर्गत रहेका अन्य सरकारी कार्यालयहरुको विवरण :

क्र.सं.	सरकारी कार्यालय	स्थान	वडा नं.	कार्यक्षेत्र
१	ईलाका हुलाक कार्यालय	गुटु	८	चौकुने गापा
२	सब- डिभिजन वन कार्यालय	बासपानी	३	१, २, ३, ४, ५ नं. वडा
	सब- डिभिजन वन कार्यालय	गुटु	८	६, ७, ८, ९, १० नं. वडा

	ईलाका प्रहरी कार्यालय	गुटु	८	६, ७, ८ नं. वडा
	अस्थायी प्रहरी बिट	बिजौरा	४	बिजौरा
	अस्थायी प्रहरी बिट	घाटगाउँ	१०	घाटगाउँ
	अस्थायी प्रहरी पोष्ट	लगाम	२	लगाम

५. गाउँपालिकाबाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर र अवधि

क्र.सं.	सेवाको विवरण	पेश गर्नुपर्ने कागजातहरू	सेवा प्राप्त गर्ने प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने		सम्बन्धित पदाधिकारी वा शाखा
				शुल्क रु	समय	
१	योजना सम्झौता	- बजेट सिलिड, - समितिका पदाधिकारिहरूको नागरिकताको प्रतिलिपि, - जनप्रतिनिधिको रोहवरमा समिति गठन गरेको माइनुटको प्रतिलिपि, - योजनाको स्विकृत लागत अनुमान, - Rate analysis - First Stapes Photography - वडाको सम्झौता गरिदिने सम्बन्धको सिफारिस पत्र ।	- रित पुगेको देखिएमा सम्बन्धित शाखाबाट निवेदन दर्ताका लागि पठाउने, - राजस्व दाखिला गर्ने, - सम्बन्धित शाखाको कर्मचारीले सम्झौता गर्ने ।	रु ५०० कायदिश	सोहि दिन	सम्बन्धित शाखा , प्राविधिक ,शाखा योजना शाखा र प्र प्र अ
२	पेशिक	- सम्झौता र कायदिशको प्रमाणित प्रतिलिपि, - निर्माण व्यवसायिको हकमा बैंकबाट नियमानुसारको अग्रिम जमानत रकमको सक्कल प्रति, - समितिको हकमा समितिको पेशिक माग सम्बन्धी निर्णयको माइनुटको प्रति । - प्राविधिक राय	- निवेदन दर्ता गर्ने, - सम्बन्धित शाखाबाट आवश्यक प्रक्रिया गरि प्र प्र अ समक्ष टिप्पणि सहित पठाउने ।	निःशुल्क	योजनाको प्रकार र श्रोत ,संघ) प्रदेश र हेरि (स्थानीय सोहि दिन देखि बढिमा १५ दिन सम्म ।	सम्बन्धित शाखाप्र प्र , अ र ले लेखा शाखा ।
३	रनिङ विल	- सम्झौता र कायदिशको प्रमाणित प्रतिलिपि, - प्राविधिक रनिङ विलको प्रमाणित कागजात । - फोटो ग्राफीक - अनुगमन समितिको सीफारीस प्रतिवेदन उपभोक्ताको हकमा - Running बिल गर्दा Insurance ल्याब रिपोर्ट अनिवार्य contract.	- निवेदन दर्ता गर्ने, - सम्बन्धित शाखाबाट रित पुगेको देखिएमा प्र प्र अ समक्ष रनिङ विल भुक्तानको लागि सिफारिस गर्ने ।	निःशुल्क	योजनाको प्रकार र श्रोत ,संघ) प्रदेश र हेरि (स्थानीय सोहि दिन देखि १५ दिन सम्म ।	प्राविधिक शाखा , योजना प्र प्र ,शाखा अ र लेखा शाखा ।
४	भुक्तानि	- सम्झौता गरिएको सम्पूर्ण एक प्रति, - प्राविधिक नापजाँच पछिको कार्यसम्पन्न प्रतिवेदन, - सम्झौता बमोजिमको विल भरपाइ,	- निवेदन दर्ता गर्ने - रित पुगेर आएको देखिएमा सम्बन्धित शाखाले भुक्तानीको	निःशुल्क	योजनाको प्रकार र श्रोत ,संघ) प्रदेश र	सम्बन्धित शाखा , प्राविधिक ,शाखा

चौकुने गाउँपालिका सुर्खे

		• अनुगमन प्रतिवेदन वडा र पालिको, • वडाको भुक्तानिको सिफारिस, • सम्झौता अधिकाम गर्दाको र , सम्पन्न पछिको स्पष्ट देखिने फोटोको ,३ प्रति • समितिको हकमा कुनै पदाधिकारीहरुको रोहवरमा बसेको बैठकको सार्वजनिक सुनुवाइ , भुक्तानि र भएको खर्च सम्बन्धमा गरिएको निर्णयको प्रमाणित प्रतिलिपि ।	लागि प्र प्र अ समक्ष टिप्पणि आदेश सहित पठाउने ।		हेर (स्थानिय सोहि दिन देखि बढिमा १५ दिन सम्म ।	योजना प्र प्र ,शाखा अ र लेखा शाखा ।
५	बिपन्न नागरिक औषधि उपचार सहुलियत सिफारिस	१ बिरामीको नागरिकता को प्रतिलिपि २ रोग निदान भएको अस्पतालको पुर्जा र सिफारीस ३ बिपन्न नागरिक औषधि उपचार सहुलियत सिफारीस पाँउ भन्ने निवेदन ४ ब्यक्ति बिपन्न भएको सम्बन्धित वडाको सिफारीस	सम्पुर्ण कागजातहरु तयार गरी निवेदन पेश गर्ने २ प्रवाट तोक लगाए .अ.प. पश्चात स्वास्थ्य शाखाले कागजातहरु हेरी सिफारीस दिन मिल्नेभए बैठक बसाली सिफारिस तयार गर्ने	निशुल्क	बैठक बसी सोही दिन बैठक बस्न नसके ३ दिन मा	सम्बन्धित शाखा र प्र प्र अ
६	कोभिड १९ क्यु आर कोड प्रमाणि करण	निवेदन र क्यु आर कोड प्रमाणिकरणको अन लाईन आवेदन फारमको दर्ता नम्बर	निवेदन स्वास्थ्य शाखामा पेश गर्ने	निशुल्क	सोहीदिन अनलाईन नदेखाएमा भोलि पल्ट	सम्बन्धित शाखा र प्र प्र अ

७	शिक्षा, युवा तथा खेलकुद शाखा	शिक्षक कर्मचारीको तलब भत्ता निकास	१ माग फारम २ हाजिरी विवरण ३ नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कर कट्टी भौचर र फाँटवारी	निःशुल्क	१० दिन भित्र	शिक्षा युवा तथा खेलकुद शाखा र आर्थिक प्रशासन शाखा
८		विद्यालय खोल्न तथा कक्षा थप अनुमति	चौकुने गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ को दफा ३ को उपदफा १ अनुसारको निवेदन उक्त दफाको उपदफा २ अनुसारको निर्णय चौकुने गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा नियमावली २०७४ को नियम ४ को अनुसूची २ अनुसार पूर्वाधार भएको, शैक्षिक सत्र शुरुहुनु भन्दा ३ महिना अगाडी निवेदन दिनु पर्ने	माध्यमिक सामूदायिक रु२००० माध्यमिक संस्थागत रु४००० आधारभूत सामूदायिक रु१००० आधारभूत सामूदायिक रु२०००	निर्णय भएको ७ दिन भित्र	शिक्षा युवा तथा खेलकुद शाखा
९		विद्यालयको नाम परिवर्तन	विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी, सम्बन्धि वडाको सिफारिस, विद्यालयको अनुमति तथा स्वीकृति पत्र र भौतिक तथा शैक्षिक अनुगमन प्रतिवेदन	रु २०००	शिक्षा समितिको निर्णय भए लगत्तै	शिक्षा, युवा तथा खेलकुद शाखा
१०		कक्षा ८ परीक्षाको प्रमाण पत्र प्रतिलिपी	व्यक्तिको निवेदन, विद्यालयको सिफारिस, पुरानो ग्रेड शिट तथा ग्रेड लेजरको प्रमाणित प्रतिलिपी र दस्तुर तिरेको भौचर	रु २००	प्रमाण पुगेमा निवेदन दिएकै दिन	शिक्षा युवा तथा खेलकुद शाखा
११		सरुवा सहमति	आउने जाने विद्यालय व्यवस्थापन समितिको निर्णय, आउने जाने विद्यालयको पत्र र सरुवा हुने शिक्षकको निवेदन	निःशुल्क	निवेदन दिएकै दिन	शिक्षा युवा तथा खेलकुद शाखा
१२		करार शिक्षक नियुक्तिको बिज्ञापन सिफारिस	विद्यालय व्यवस्थापन समितिको निर्णय चौकुने गाउँपालिका सुखे राजिनामा भए राजिनामा स्वीकृत भएको निर्णय र सरुवा भएको भएका हाजिरी भएको	रु ५००	पत्र प्राप्त भएकै दिन	शिक्षा युवा तथा खेलकुद शाखा

			पत्र र रमाना पत्र			
१३		तलब भत्ता प्रमाणित	निवेदन		उसै दिन	शिक्षा युवा तथा खेलकुद शाखा
१४	गैरसरकारी संस्था (टोल विकास समिति, समूह, क्लब आदी) दर्ता	- निवेदन - संस्थाको विधान दुई प्रति - सम्बन्धित वडाको सिफारिस - संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - कार्यसमिति गठन निर्णयको प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजश्व दाखिला गर्ने । - सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।	रु. १०००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
१५	गैरसरकारी संस्था (टोल विकास समिति, समूह, क्लब आदी) नवीकरण	- संस्थाको प्रगति प्रतिवेदन - लेखापरीक्षण प्रतिवेदन - करचुक्ता सहितको निवेदन ।	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजश्व दाखिला गर्ने । - सम्बन्धित शाखाले सिफारिस पत्र उपलब्ध गराउने ।	रु. ५००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
१६	NGO/INGO कार्यक्रम सूचीकृत तथा अनुमति	- निवेदन - संस्था दर्तासँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू - करचुक्ता प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजश्व दाखिला गर्ने । - सम्बन्धित शाखाले सिफारिस पत्र उपलब्ध गराउने ।	रु. १०००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत

१७	निर्माण व्यवसायीका लागि घ बर्गको इजाजत पत्र	- निवेदन - संस्था दर्तासँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरु - करचुक्ता प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजस्व दाखिला गर्ने । - सम्बन्धित शाखाले दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।	रु ४०००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
१८	घ बर्गको इजाजतपत्र प्रतिलिपी	- निवेदन - करचुक्ता प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजस्व दाखिला गर्ने । - सम्बन्धित शाखाले प्रतिलिपी उपलब्ध गराउने ।	रु ५००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
१९	निर्माण व्यवसायीका लागि घ बर्गको इजाजत पत्रको नवीकरण	- निवेदन - करचुक्ता प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजस्व दाखिला गर्ने । - सम्बन्धित शाखाले नवीकरण गर्ने ।	रु २०००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत

			निर्माण व्यवसाय नियमालवी बमोजिम तोकिएको म्यादभित्र इजाजतपत्र नवीकरण नगराए इजाजतपत्र नवीकरण थप दस्तुर ।	रु ४०००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
२०	बिभिन्न सिफारिस	- निवेदन - सम्बन्धित वडाको सिफारिस - नागरिकता र आवश्यकता अनुसारको प्रमाणपत्रको प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजश्व दाखिला गर्ने । - सम्बन्धित शाखाले सिफारिस पत्र उपलब्ध गराउने ।	रु १००	सोही दिन	प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
२१	फर्म सुचीकृत	- निवेदन - संस्था दर्तासँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू - करचुक्ता प्रतिलिपी	- निवेदन दर्ता गर्ने । - सम्बन्धित शाखाबाट रित पुगि आएको देखिएमा कार्यालय प्रमुख समक्ष तोक आदेशका लागि पठाउने । - राजश्व दाखिला गर्ने । - सम्बन्धित शाखाले सिफारिस पत्र उपलब्ध गराउने ।	रु १०००	सोही दिन	जिन्सी शाखा, प्रमुख प्रशासकीय अधिकृत
२२	अपाङ्गता परिचय पत्र वितरण	- निवेदन - वडाको सिफारिस - नागरिकताको प्रतिलिपि - स्वयम व्यक्तिको २ प्रति फोटोहरू	- निवेदन दर्ता गर्ने - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक लगाउने - प्रचलित कानून अनुसार परिचय पत्र बनाउने	निःशुल्क	प्रचलित कानून अनुसार	प्रमुख प्रशासकीय अधिकृत र महिला तथा बालबालिका शाखा प्रमुख
२३	बैंक खाता छोरीको सुरक्षा जीवन भरीको	- जन्म दर्ताको फोटोकपि - नागरिकताको फोटोकपि । आमा बुवा र संरक्षक - आवद्धता फम - वडा कार्यालयको को सिफारिस - संरक्षक र छोरीको ५।५ प्रति फोटोहरू	- निवेदन दर्ता गर्ने - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक लगाउने - सम्बन्धित शाखाले सिफारिस बनाउने	निःशुल्क	सोही दिन	प्रमुख प्रशासकीय अधिकृत र महिला तथा बालबालिका शाखा प्रमुख

२४	जेष्ठ नागरीक परिचय पत्र	- नागरिकता प्रतिलिपि - निवेदन - स्वयम व्याक्तिको २ प्रति फोटोहरु	- निवेदन दर्ता गर्ने - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक लगाउने - परिचय पत्र बनाउने	निःशुल्क	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत र महिला तथा बालबालिका शाखा प्रमुख
----	-------------------------------	--	---	----------	----------	---

२५	बेरोजगारी सूचीकृत	• प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ को अनुसूची १ , बमोजिम निवेदनको ढाँचामा निवेदन • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी • पासपोर्ट साइजको फोटो १ प्रती • स्थाइ बसोवास गरेको प्रमाणित कागजात , जस्तै: बसाईसराइ कागजात) वार्ड , जन्म दर्ता , बिबाह दर्ता (सिफारिस कागजातहरु • वडाको सूचीकृत गरिदिने सम्बन्धी सिफारिस पत्र ।	• वडा सिफारिस रित पुगेको देखिएमा कार्यालय समक्ष तोक, • EMIS दर्ता प्रणालीमा दर्ता गर्ने	निःशुल्क	चैत्र १ गते देखि चैत्र मसान्त सम्म ।	रोजगार शाखा
२६	योजना सम्झौता	• बजेट सिलिङ, • वडाका पदाधिकारीको रोहबरमा सामुदायिक भेला बसी समीति गठन गरेको माइनुट, • समितिका पदाधिकारीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, • योजना स्वीकृत लागत अनुमान, • वडाको सम्झौता गरिदिने सम्बन्धी सिफारिस पत्र ।	• निवेदन दर्ता गर्ने , • रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक, • आदेशका लागि पठउने • राजस्व दाखिला गर्ने, • सम्झौता गर्ने ।	५०० रुपैया	सोहि दिन	रोजगार शाखा
२७	सम्पन्न योजनाको रकम भुक्तानि	• योजना सम्पन्न प्राविधिक प्रतिवेदन, • डोर हाजिर, • योजना अनुगमन प्रतिवेदन , उपभोक्तास्तर) (गाउँपालिकास्तर, वडास्तर • समितिको भुक्तानि सम्बन्धी निवेदन, • सार्वजनिक सुनुवाई गरेको माइनुट, • तस्विरहरु, बिल भरपाईहरु , • वडा सिफारिस रकम भुक्तानी गरिदिने , सम्बन्धी ।	• निवेदन दर्ता गर्ने, • रित पुगेको देखिएमा कार्यालय समक्ष तोक, • शाखाको रकम भुक्तानि गरिदिने सम्बन्धी टिप्पणि तथा आदेश पत्र, • रकम भुक्तानी गर्ने ।	निःशुल्क	सोही दिन	रोजगार शाखा
२८	श्रम स्वीकृत वा पुन स्वीकृत	• राहदानी , • सम्बन्धित कामको तालिम लिएको प्रमाण पत्र, • परिचय खुल्ने फोटो सहित सरकारी कागजात , जस्तै: नागरिकता) , सवारी चालक अनुमति पत्र, राहदानी (जन्म दर्ता • वडा कार्यालयको सिफारिस पत्र, • प्रवेशआज्ञा (Visa) फोटोकपी, • कम्पनी सँग गरेको करार सम्झौता	• निवेदन दर्ता गर्ने, • रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक, • वैदेशिक रोजगार विभागको FEMIS दर्ता प्रणालीमा दर्ता गर्ने, • स्वीकृत वा पुन स्वीकृत गरी टोकुन उपलब्ध गराउने ।	निःशुल्क	सोहि दिन	रोजगार शाखा

		पत्रको फोटोकपी, - करार अवधिभरको गरेको बिमाको फोटोकपी, - सम्बन्धित कामको अभिमूखिकरणको सक्रमणी प्रमाण पत्र ।				
२९	उजुरी तथा विवाद सम्बन्धित दर्ता	१ बादीको नाम थर वतन तथा नागरिकता प्रमाण पत्रको प्रतिलिपी २ कार्यविधिमा तोकिए बमोजिमको रित पुगेको निवेदन पत्र ३ उजुरीको विषय र सम्बन्धित प्रमाणहरू	१ प्रचलित कानून बमोजिम हकद्वया पुगेको व्यक्तीले तोकिएको शाखामा उजुरी दर्ता गर्ने २ उजुरी दर्ता गरि निस्सा प्रदान गरि तारिख तोक्ने	गाँउसभाले तोकिएको शुल्क	प्रक्रिया पुगे सोही दिन	न्यायिक समिति/उजुरी प्रशासक
३०	म्याद तामेली तथा तारेख	१ उजुरी सँग सम्बन्धित कागजातको प्रतिलिपी तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २ म्याद तामेली पत्र	१ प्रचलित कानूनमा म्याद तोकिएको भए सोही बमोजिम र नतोकिएको भए १५ दिन भित्र म्याद दिई सम्बन्धित बडा कार्यलय मार्फत म्याद तामेल गराउने र म्याद तामेल हुन नसकेमा विधुतिय सञ्चार माध्यम वा पत्रपत्रिका सुचना प्रकाशन गरि म्याद तामेल गर्ने ।	निशुल्क	कार्यविधिमा तोकिए बमोजिम	न्यायिक समिति/उजुरी प्रशासक
३१	प्रतिवादीको प्रतिउत्तर	१ उजुरी सँग सम्बन्धित कागजातको प्रतिलिपी	१ प्रतिवादीले म्याद वा सुचना प्राप्त भएपछि तोकिएको समयअवधिभित्र तोकिएको ढाँचामा आफै वा वारेश मार्फत प्रतिउत्तर पेश गर्ने २ प्रतिउत्तर रित पुगेको तथा म्यादभित्र पेश भएको देखिए दर्ता गरि तारेख लिने	निशुल्क	म्याद तामेल भएको १५ दिन भित्र	उजुरी प्रशासक/न्यायिक समिति
३२	मेलमिलाप गराउने	१ उजुरी तथा निवेदन सँग सम्बन्धित कागजातको प्रतिलिपी	१ प्रचलित कानूनले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न सकिने विवादका पक्षहरूले तोकिएको ढाँचामा निवेदन पेश गर्ने २ मेलमिलापको लागि तोकिएको समय र स्थानमा	गाँउसभाले तोकिए बमोजिम	तिन महिना भित्र	न्यायिक समिति / मेलमिलापकर्ता/उजुरी प्रशासक

			उपस्थित हुने ३ मेलमिलाप सम्बन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।			
३३	विवाद निरूपण गर्ने	१ वादीको निवेदन सँग सम्बन्धित आवश्यक प्रमाण कागजात १ प्रतिवादीले पेश गरेको प्रतिउत्तर सँग सम्बन्धित कागजात २ अन्य सम्बन्धित प्रमाणहरू	१ तारिखमा उपस्थित हुने ३ प्रतिउत्तर लगाउने ४ साक्षीहरू उपस्थित गराउने	गाउँसभाले तोकिएबमोजिम	तिन महिना भित्र	न्यायिक समिति
३४	डिस्पेनशरी सेवा	• पशु धनी स्वायम उपस्थित हुनुपर्ने । औषधीको भरपाई द्वारा वितरण गरिने(our patient register)	• रोगी पशु ,पशुको नमुना (दुध,गोबर,प्रभावित अङ्गको नमुना आदी) साथै समस्या ल्याई आएका पशु पालक कृषक	• निशुल्क	सोही दिन	पशुपन्छी विकास शाखा
३५	फिल्ड सेवा	our field patient register मा भरपाई गर्नु पर्ने ।	• फोन कल ,आपसी भेटघाट,साथै अन्य संचार माध्यम द्वारा	• निशुल्क	सोही दिन	पशुपन्छी विकास शाखा

३६	प्रोत्साहान कार्यक्रम	• कृषि क्षेत्रमा प्रोत्साहन अनुदान सम्बन्धी कार्यक्रम (संचालन तथा व्यवस्थापन) कार्यविधि २०८० बमोजिम • अनुसुची ३-बमोजिमको निवेदनको ढाँचा • अनुसुची -४ बमोजिम प्रस्तावको ढाँचा, प्रतिबद्धता पत्र • अनुसुची-५ बमोजिम सम्झौता पत्र • नेपाली नागरिकाको प्रतिलिपी • वडाको सिफारिस • फोटो प्रतिवेदन (प्रत्यक्ष पशु देखिने कृषक सहितको फोटो)	• अनुसुची - २ बमोजिमको प्रस्ताव आहान सूचना । • निवेदन संकलन • स्थलगत अवलोकन • प्रस्ताव छनोट समिति द्वारा छनोट • अनुसुची -४ बमोजिम प्रस्तावको ढाँचा,प्रतिबद्धता पत्र • अनुसुची-५ बमोजिम सम्झौता पत्र • भुक्तानी	निःशुल्क	• चैत बैसाख	पशुपंन्छी विकास शाखा
३७	समुह दर्ता र नविकरण	• वडा प्रतिनिधिको अध्यक्षतामा समुह गठनको गरी मईनुट प्रतिलिपी । • समुह गठन बारे समुहको निर्णय । विधान आदी कृषक समुह गठन तथा व्यवस्थापन निदेशिका २०७५ बमोजिम	• वडा प्रतिनिधिको अध्यक्षतामा १५ देखि २५ जना सम्मकोसहभागीतामा समुह गठन गरी मईनुट गर्नेपर्ने । • समुहको निर्णय	समुह दर्ता रु ५००।- समुह नविकरण रु २५०।-	सोही दिन	पशुपंन्छी विकास शाखा
३८	शिविर संचालन	• सूचना प्राप्त गरी भपाई पशुको रोगको लक्षणको आधारमा औषधी उपलब्ध गराइने । • चौकुने गाउँपालिका पशु स्वास्थ्य शिविर संचालन कार्यविधि २०८० बमोजिम	• सूचना प्राप्त • सम्बन्धीत ठाउँ पशुपंन्छी सम्बन्धी समस्या साथै स्वयम रोगी पशु ल्याई सेवा प्राप्त गर्ने सकिने ।	• निशुल्क	सोही दिन	पशुपंन्छी विकास शाखा
३९	अनुदान कार्यक्रम	• सहभागीताको लागी निवेदन । • नेपाली नागरिकाको	• सूचना प्रकाशन । • निवेदन संकलन । • स्थलगत अनुगमन ।	निःशुल्क	चौमासीक रुपमा बार्षिक कार्ययोजना	पशुपंन्छी विकास शाखा

		- प्रतिलिपी । - वडाको सिफारिस - विभिना अनुदान कार्यक्रम अनुसारको अनुसुची बमोजिमको ढाँचाको निवेदनहरु ।	- छनोट समिति द्वारा छनोट । - भुक्तानी ।		बनाई ।	
४०	नश्व सुधार कार्यक्रम	- चौकुने गाउँपालिका पशुपंन्छी नश्व सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि -२०८० - बमोजिम अनुसुची-२ को निवेदन - अनुसुची-३ को संक्षिप्त कार्ययोजना । - अनुसुची-४ बमोजिम मुल्याङ्कनका आधारहरु - अनुसुची -५ बमोजिम सम्झौता पत्र । - अनुसुची - ६ बमोजिम फारमको ढाँचा - वडाको सिफारिस । - स्थलगत प्रतेवेदन आदी ।	- सूचना प्राप्त । - निवेदन दर्ता । - स्थलगत अनुगमन । - मुल्याङ्कन - स्थलगत अनुगमन । - छनोट समिति द्वारा छनोट । - भुक्तानी ।	जम्मा लागतको ५०।५० प्रतिशत कृषकसँगको साझेदारी	फाल्गुन चैत ।	पशुपंन्छी विकास शाखा
४१	रेविज रोग नियन्त्रण कार्यक्रम	भरपाई	सूचना प्रवाह गरी केन्द्र तोकी घरपालुवा तथा समुदायी कुरुरहरु रेविज विरुद्धको खोप लगाईने ।	निशुल्क	मा ग दे खी फा गुन	पशुपंन्छी विकास शाखा
४२	कृत्रिम गर्भाधान सेवा	ठुला पशु चौपायको लागी ।	कार्यालय वा सम्बन्धित गोठमा गई सेवा प्रवाह ।	रु २५।- प्रति डोज सिमेनको	२४ घण्टा सबै मौसममा ।	पशुपंन्छी विकास शाखा
४३	घाँसको विउ वेर्ना वितरण कार्यक्रम	वडागत रुपमा विस्तार गरी भरपाईको आधारमा ।	सूचना प्राप्त गरी सम्बन्धित ठाँउमा र कुन्द्रमा आई सेवा प्राप्त गर्नु पर्ने ।	निशुल्क	असोज साउन र जेठ असार	पशुपंन्छी विकास शाखा
४४	किसान सुचिकरण	किसान सुचिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ बमोजिम	किसान सुचिकरणका लागि गणक खटाइ घरघरमा पुगि तथ्याडक संकलन गर्ने,	निःशुल्क	मसिर देखि आषाढ मसान्त सम्म	कृषि विकास शाखा

चौकुने गाउँपालिका सुर्खे

	कार्यक्रम	नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपीर .मोबाएल न, कृषि सम्बन्धिका सम्पूर्ण बिबरण जस्तै: जग्गाको बिबरण पशुचौपायाको , धान ,बिबरण तरकारि लगाएत ,मकै,गहुँ खेति गरेको सम्पूर्ण बस्तुहरुको बिबरण ।	किसान सुचिकरण प्रणालिमा दर्ता गर्ने		।	
४५	कृषक समुह दर्ता तथा नविकरण	- कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७५ बमोजिम । - निर्देशिकाको अनुसुचि५ - बमोजिमको ढाँचाको समुह - विधान र अनुसुचि११ बमोजिमको बिबरण सहित अनुसुचि६ बमोजिमको - ढाँचामा समुह दर्ताको निवेदन कृषि शाखामा पेस गर्नु पर्ने । - वडाको सिफारिस - सम्पूर्ण सदस्य को नागरिकता - समुह अध्यक्ष र सचिवको ३ ३ प्रति फोटो\	- निवेदन दर्ता गर्ने सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । - आदेशका लागि पठाउने । - राजस्व दाखिला गर्ने - कृषक समुह दर्ता प्रमाण पत्र किसान समुहलाई प्रदान गर्ने ।	नयाँ समुह दर्ता .रु- ५०० र समुह नविकरण वाफतको रु -२५०	सोहि दिन	कृषि विकास शाखा
४६	फुलफुल खेति गर्ने किसान प्रोत्साहन कार्यक्रम	- कृषि क्षेत्रमा प्रोत्साहन अनुदान सम्बन्धि कार्यक्रम सन्चालन तथा व्यवस्थापन कार्यविधि २०८० - कार्यविधिकोको अनुसुचि३ - बमोजिमको ढाँचाको निवेदन - र अनुसुचि४ बमोजिमको प्रस्तावना बिबरण सहित अनुसुचि५ बमोजिमको - ढाँचामा सम्झौता गर्नु पर्ने । - वडाको सिफारिस र सर्जिमिन मुचुल्का । - लाभग्राहिको नागरिकताको प्रतिलिपि - फलफुल बारि प्रष्ट देखिने किसान सहितको फोटो २	- निवेदन दर्ता गर्ने , - रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक, - आदेशका लागि पठाउने - सम्झौता गर्ने, - फिल्ड निरिक्षण गरि भुक्तानिका लागि सिफारिस गर्ने ।	कार्यविधि अनुसार	सोहि दिन	कृषि विकास शाखा

		प्रति •				
४७	कृषि यान्त्रिकरण कार्यक्रम	• ५० साझेदारि रकम % व्यहोर्ने भनि सुचनाको आधारमा निवेदन पेश गर्ने • ५० साझेदारी रकम % पालिकाको खातामा जम्मा गरेको भौचर कृषि विकास शाखामा बुझाउने • सम्झौताको लागि निवेदन पेस गर्ने • सम्झौता अनुसारको कृषि उपकरण खरिद गरि बिल भरपाई पेश गर्ने • वडाको सिफारिस र • यान्त्रिकरणका सामाग्री सहित स्वयम किसान देखिने फोटो कृषि शाखामा पेश गर्ने ।	• निवेदन दर्ता गर्ने , • रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक, • आदेशका लागि पठाउने • सम्झौता गर्ने, फिल्ड निरिक्षण गरि भुक्तानिका लागि सिफारिस गर्ने	५० साझेदारि रकम %	सोहि दिन	कृषि विकास शाखा
४८	५० % अनुदानमा कृषि आलु)बिउबिजन ,गहुँ,धान, ,तरकारी (फलफुल बेर्ना बितरण कार्यक्रम	• सुचना अनुसार तोकिएका कागजात सहित निवेदन पेश गर्ने • ५० साझेदारि रकम % पालिकाले तोकेको खातामा जम्मा गर्ने • बिउ बिजन बुझिको भरपाई पेस गर्ने	• निवेदन दर्ता गर्ने , • रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक, • आदेशका लागि पठाउने • सम्झौता गर्ने, फिल्ड निरिक्षण गरि भुक्तानिका लागि सिफारिस गर्ने	५० साझेदारि रकम %	सिजन अनुसारको समय	कृषि विकास शाखा
४९	माटो चेक जाँचसेवा	• सुचना अनुसार किसानले माटोको नमुना सकलन गरि तोकिएको स्थानमा माटो चेकजाच शिविर सचालनमा सहभागी बई आआफ्नो - खेतबारिको माटो चेक जाच गराउने ।	• कृषि शाखाको सुचना अनुसार प्राविधिकसग समन्वय गरि माटो चेकजाच गराउने	निःशुल्क	शिविर सचालन भएको समय र स्थान	कृषि विकास शाखा
५०	कृषि बस्तु बजारिकरण अनुदान	• कृषि बस्तु बजारिकरण अनुदान बितरण कार्यविधि २०८० अनुसार • किसान र ,समुह, सहकारीहरुले कृषि बस्तुको एकिन उत्पादन परिमाण	• कृषि बस्तु उत्पादन गरे पश्चात कृषि शाखालाई सुचना गरि उत्पादन परिमाण बिक्रि गर्दा प्राविधिकको प्रत्यक्ष अनुगमनमा बिक्रि बितरण गरी आवश्यक कागजात	कार्यविधि अनुसार	बिक्रि गरेर) आवश्यक कागजात पेश सोहि दिन (	कृषि विकास शाखा

		खुलाई निवेदन पेश गर्ने - सम्झौताको लागि निवेदन पेश गर्ने - सम्झौता अनुसारको कृषि वस्तु खरिदकर्ता सग भएको सम्झौता पेश गर्ने - वडाको सिफारिस र सामुहिक बिक्रि परिणामको एकिन तथ्याडक कृषि शाखामा पेश गर्ने ।	सहित विभिन्न भौगोलिक स्थान अनुसार प्राप्त गरिने बजारिकरण अनुदान समुह सहकारीको खातामा भुक्तानि , गरिने			
५१	सहकारीसमुह , लगायत लाभग्राहिलाई आवश्यक शिफारिस	- सिफारिसका लागि निवेदन - समूह, फर्म र सहकारी दर्ता प्रमाणपत्र		रु.१००	सोही दिन	कृषि विकास शाखा
५२	उद्योग दर्ता (३ लाख सम्म स्थिर पूँजी भएका घरेलु उद्योग)	१. उद्योग दर्ताको दरखास्त फाराम, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, परियोजना विवरण २. सम्बन्धित वडाको सिफारिस ३. जग्गाधनी प्रमाण पुर्जा, चारकिल्ला, सम्पत्ति कर तिरेको रसिद ४. जग्गा/ भवन भाडामा लिएको भए धनिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्झौतापत्र ५. साझेदारी फर्म भएमा साझेदारी सर्तनामा ६. वडा सर्जिमन मुचुल्का ७. निवेदकको पासपोर्ट साइजको फोटो ३ प्रति	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । - राजस्व दाखिला गर्ने ।	रु १००। दरखास्त दस्तुर सहित रु ३ लाख रुपैया सम्म स्थिर पूँजी भएको रु ५००।	कागजात पूरा गरेको सोही दिन	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
५३	वाणिज्य फर्म दर्ता (रु १० लाख सम्म) पूँजी भएका	१वाणिज्य फर्म दर्ताको . दरखास्त फाराम, नागरिकता प्रमाणपत्रको प्रतिलिपि २ सम्बन्धित वडाको सिफारिस .	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक ।	रु १००। दरखास्त दस्तुर सहित रु ५ लाख रुपैया सम्म पूँजी भएको रु ५००। र १० लाख रुपैया सम्म	कागजात पूरा गरेको सोही दिन	प्र. प्र. अउद्योग , वाणिज्य शाखा

		३साझेदारी फर्म भएमा . साझेदारी सर्तनामा ४निवेदकको पासपोर्ट . साइजको फोटो ३ प्रति साझेदारी फर्म	राजस्व दाखिला गर्ने ।	पूँजी भएको रु १०००।		
५४	उद्योग र वाणिज्य नविकरण	१निवेदन साथ फर्म दर्ताको . प्रमाणपत्र २ कर .चुक्ता प्रमाणपत्र	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । - राजस्व दाखिला गर्ने ।	दर्ता भएको मितिले ३५ दिनभित्र दर्ता शुल्कको १० प्रतिशत, ३६ दिनदेखि ३ शुल्कको दोब्बर दस्तुर ,१ वर्षभित्र दर्ता शुल्कको तेब्बर दस्तुर, ५ वर्षको अवधिसम्म दर्ता दस्तुरको चार गुणा दस्तुर, १० वर्ष अवधिसम्मको दर्ता दस्तुरको पाँच गुणा दस्तुरसो को) भुक्तान भएपछि नविकरण गर्दा ५ वर्षको लागी गरिनेछ। तर साझेदारी फर्म भएमा प्रत्येक (ब मा गर्नुपर्छ ।.आ	कागजात पूरा गरेको सोही दिन	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
५५	फर्म ठाँउसारी	१उद्योग तर्फ . - निवेदन साथ फर्म दर्ताको प्रमाणपत्र - कर चुक्ता प्रमाणपत्र - उद्योग स्थानान्तरण गर्ने स्थानिय तहको सिफारिस	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । - राजस्व दाखिला गर्ने ।	रु ५००।	निवेदन परेको र कागजात पूरा गरेको १५ दिनभित्र	प्र. प्र. अउद्योग , वाणिज्य शाखा

		२वाणिज्य तर्फ . - निवेदन साथ फर्म दर्ताको प्रमाणपत्र - कर चुक्ता प्रमाणपत्र				
५६	फर्म नामसारी	१/नामसारी गरि लिने .दिनेको निवेदन फर्म दर्ताको प्रमाणपत्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २कर चुक्ता प्रमाणपत्र . ३निवेदकको मृत्युको कारण . नामसारी हुने भएमा नाता प्रमाणित पारिवारिक विवरण मृत्युदर्ता प्रमाणपत्र र हकवालाहरुको मन्जुरीनामा ४नामसारी गरी लिनेको . पासपोर्ट साइजको फोटो ३ प्रति	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । - राजस्व दाखिला गर्ने ।	रु ५००।	निवेदन परेको र कागजात पूरा गरेको १५ दिनभित्र	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
५७	फर्म खारेजी	१निवेदन साथ फर्म दर्ताको . प्रमाणपत्र २ कर चुक्ता .प्रमाणपत्र ३उद्योगको हकमा . राष्ट्रियस्तको पत्रिका ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको प्रमाण ४निवेदकको मृत्युको कारण . नामसारी हुने भएमा नाता प्रमाणित पारिवारिक विवरण मृत्युदर्ता प्रमाणपत्र र हकवालाहरुको मन्जुरीनामा	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक ।	रु १०० मात्र फर्म नविकरण :नोट) (अनिवार्य हुनुपर्ने छ।	उद्योगको हकमा कागजात पूरा गरेको ७ दिनभित्र र वाणिज्यको हकमा कागजात पूरा गरेको सोही दिन	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
५८	फर्मको पूँजी बृद्धि	१ .निवेदन साथ फर्म दर्ताको प्रमाणपत्र तथा उद्योगको हकमा	- निवेदन पेश गर्ने । - सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख	पूँजीको सिमा अनुसार बृद्धि भएको सिमामा लाग्ने बराबरको दस्तुर	निवेदन परेको र कागजात पूरा गरेको	प्र. प्र. अउद्योग , वाणिज्य शाखा

		परियोजना विवरण समेत २कर चुक्ता प्रमाणपत्र . ३- अनुसूची . ९ बमोजिमको अद्यावधिक विवरण	समक्ष तोक । • राजस्व दाखिला गर्ने ।		१५ दिनभित्र	
५९	विवरण संशोधन (नाम परिवर्तन कारोवार परिवर्तन/ थप क्षमता बृद्धी आदी)	१ निवेदन साथ फर्म दर्ताको . प्रमाणपत्र तथा उद्योगको हकमा परियोजना विवरण समेत २कर चुक्ता प्रमाणपत्र . क्षमता बृद्धी गर्नुपर्ने :नोट) हकमा अनिवार्य पूँजी बृद्धी (गर्नुपर्ने	• निवेदन पेश गर्ने । • सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक । • राजस्व दाखिला गर्ने ।	रु ५००।	निवेदन परेको २ कागजात पूरा गरेको १५ दिनभित्र	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
६०	प्रमाणपत्र प्रतिलिपि	१. निवेदन	• निवेदन पेश गर्ने । • सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा कार्यालय प्रमुख समक्ष तोक • राजस्व दाखिला गर्ने ।	रु ५००।	सोही दिन	प्र. प्र. अउद्योग , वाणिज्य शाखा
६१	आर्थिक सहायता प्रदान	➢ वडा कार्यालयको सिफारिस । ➢ नागरिकता प्रतिलिपी । ➢ प्रहरि मुचुल्का । ➢ क्षेत्री भएको फोटो स्पष्ट देखिने गरि खिचिएको । ➢ लाभग्राहीको निवेदन ➢ बैंक खाता चेकको फोटोकपी	➢ गापा अध्यक्ष । - कार्यालय प्रमुखको तोक । ➢ शाखाको टिप्पणी पेश । सदर ➢ लेखाबाट भूक्तानी प्रक्रियामा जाने	निःशुल्क	सोही दिन	विपद शाखा, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा तथा अन्य शाखाहरु
६२	सहकारी दर्ता	➢ पहिलो प्रारम्भिक भेलाको निर्णय । ➢ दोस्रो प्रारम्भिक भेलाको निर्णय । ➢ व्यावसायिक कार्य	• वडा सिफारिस रित पुगेको देखिएमा कार्यालय समक्ष तोक, दर्ता प्रणालीमा दर्ता गर्ने	रु १५००	सोही दिन	सहकारी शाखा

		योजनाको निर्णय । ➤ दर्ता दरखास्त । ➤ अधिकार प्रत्यायोजन । ➤ स्वपत्र-घोषणा- । ➤ सम्भाव्यता अध्ययन प्रतिवेदन । ➤ भर्पाई ➤ आवेदकहरुको विवरण फारम ➤ तदर्थ सञ्चालन समितिका सदस्यहरुको विवरण फारम । ➤ सहकारी संस्थाको विनियम । ➤ नागरिकताको सक्कल देखाई छायाँ प्रति पेश गर्ने				
--	--	---	--	--	--	--

६. वडा कार्यालयबाट प्रदान गरिने सेवा र लाग्ने दस्तुर

क्र स	सेवाको विवरण	पेश गर्नुपर्ने कागजातहरु	सेवा प्राप्त गर्ने प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने		सम्बन्धित पदाधिकारी वा शाखा
				शुल्क रु	समय	
१.	नाता प्रमाणित	निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्मदर्ता/मृत्यु दर्ता/बसाई सराई प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने (फोटो प्रमाणित गर्नु पर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्ने)	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२.	जग्गा नामसारी सिफारिस	निवेदन, निवेदकको नागरिकता, जग्गा धनी प्रमाण पुर्जा र मृत्यु दर्ता, नाता प्रमाणितको प्रतिलिपि	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष

			प्रदान गर्ने			
३.	नाम, थर संशोधन, सिफारिस	निवेदन, निवेदकको नागरिकता/जन्मदर्ता, नाम संशोधन गर्नु पर्ने कागजात र विषय अनुसारको अन्य कागजातको फोटोकपी	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
४.	छुट जग्गा दर्ता सिफारिस	निवेदन, निवेदकको नागरिकताको प्रतिलिपी, जग्गा नाप नक्सा भएको प्रमाणको प्रतिलिपी सहित अन्य प्रमाण	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
५.	नेपाली नागरिकता सिफारिस (वंशजको आधारमा)	१ प्रति नागरिकताको सिफारिस फाराम ,२ प्रतिफोटो, सनाखत गर्ने व्यक्तिको नागरिकता,नागरिकता लिनेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, बुवा वा आमाको नागरिता प्रमाण पत्रको फोटोकपी ,जन्मदर्ता ,विवाह दर्ता, बसाई सराई	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १५० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
६.	संस्था दर्ता सिफारिस	निवेदन/संस्थाको पत्र, संस्थाको विधान,संस्था गठनको लागि भएको भेलाको उपस्थिति र निर्णय,संस्थापकको नागरिकताको प्रतिलिपि	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
७.	विवाह दर्ता	नागरिकताको /जन्म दता प्रतिलिपि र सूचना फाराम, पति र पत्निको ३/३ प्रति पासपोर्ट साईजको फोटो	कागजात सहित वडा सचिव समक्ष निवेदन दिने	३५दिन भित्र गरेमा निशुल्क सो दिन पछि रु ५०	सोही दिन	वडा सचिव
८.	बसाई सराई	सूचना फाराम, नागरिकताको प्रतिलिपि,विवाह दर्ता,जन्मदर्ता,बसाई सरी आउनेको हकमा बसाई सरी आएको प्रमाणको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि	कागजात सहित वडा सचिव समक्ष निवेदन दिने	३५दिन भित्र गरेमा निशुल्क सो दिन पछि रु ५०	सोही दिन	वडा सचिव
९.	जन्म दर्ता	सूचना फाराम,सूचकको नागरिकता,बालबालिकाको बुवा आमाको नागरिकता,बिवाह दर्ताको प्रतिलिपि	कागजात सहित वडा सचिव समक्ष निवेदन दिने	३५दिन भित्र गरेमा निशुल्क सो दिन पछि रु ५०	सोही दिन	वडा सचिव

१०.	मृत्यु दर्ता	सूचना फाराम,सूचकको नागरिकता,मृतकको नागरिकताको प्रतिलिपि/ जन्मदर्ता/मुचुल्का	कागजात सहित वडा सचिव समक्ष निवेदन दिने	३५दिन भित्र गरेमा निशुल्क सो दिन पछि रु ५०	सोही दिन	वडा सचिव
११.	सम्बन्ध विच्छेद	सूचना फाराम,अदालतको फैसला सहितको निवेदन, पति/पत्निको नागरिकता	कागजात सहित वडा सचिव समक्ष निवेदन दिने	३५दिन भित्र गरेमा निशुल्क सो दिन पछि रु ५०	सोही दिन	वडा सचिव
१२.	घर जग्गा मुल्याङ्कन,आयश्रोत प्रमाणित	निवेदन,प्राविधिकको सिफारिश, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, नक्सापास,आयश्रोत खुल्ने कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१३.	विद्युत मिटर सिफारिश	निवेदन, नागरिकताको प्रतिलिपी, जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपी, नक्सापास,	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१४.	चार किल्ला प्रमाणित	निवेदन, नागरिकताको प्रतिलिपी, जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१५.	धारा जडान सिफारिस	निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का, नक्सापास,	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१६.	घर बाटो प्रमाणित	निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१७.	सडक,बाटो प्रमाणित	निवेदन, नागरिकताको प्रतिलिपी,जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, र सर्जमिनमुचुल्का	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० १-	सोही दिन	वडा सचिव, वडाअध्यक्ष

१८.	बैदेशिक रोजगारीका लागि गरिने सिफारिस र नाता प्रमाणित	निवेदन, नागरिकता, सम्बन्धित अन्य कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
१९.	बैदेशिक रोजगारीका लागि गरिने प्रतिलिपी प्रमाणित	निवेदन, नागरिकता, आवश्यक अन्य कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२०.	सगोल प्रमाणित	निवेदन, नागरिकता, सगोल देखाउने अन्य कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२१.	अंशियार प्रमाणित	निवेदन, नागरिकता, अंशियार देखाउने अन्य कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२२.	ग फारम (जग्गा बिक्री सिफारिस)	निवेदन, नागरिकता, जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु ५०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२३.	विविध सिफारिस	निवेदन, नागरिकता, अन्य आवश्यक कागजात	कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने	रु १०० ।-	सोही दिन	वडा सचिव, वडा अध्यक्ष
२४	सामाजिक सुरक्षा क) जेष्ठ नागरिक (अन्य)	तोकिएको ढाँचामा निवेदन , ७० वर्ष उमेर पुगेको नागरिकता , २ प्रति फोटो	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	साउन १ देखि पौष मसान्त सम्म	वडा सचिव
	ख) जेष्ठ नागरिक (दलित)	तोकिएको ढाँचामा निवेदन , ६० वर्ष उमेर पुगेको नागरिकता , २ प्रति फोटो	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	साउन १ देखि पौष मसान्त सम्म	वडा सचिव
	ग) विधुवा महिला,	तोकिएको ढाँचामा निवेदन , नागरिकता , २ प्रति फोटो, पतिको मृत्यु दर्ता प्रमाणपत्र	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	प्रत्येक चौमासिक भित्र	वडा सचिव
	घ) एकल महिला	तोकिएको ढाँचामा निवेदन	कागजात सहित	निःशुल्क	प्रत्येक	वडा सचिव

		,अविवाहित वा सम्बन्ध विच्छेद भई ६० वर्ष उमेर पुगेको नागरिकता ,२ प्रति फोटो,	वडा कार्यालयमा पेश गर्ने		चौमासिक भित्र	
	ड)लोपोन्मुख आदिवासी	तोकिएको ढाँचामा निवेदन ,नेपाली नागरिकता,२ प्रति फोटो र बालबालिकाको हकमा जन्म दर्ता	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	प्रत्येक चौमासिक भित्र	वडा सचिव
	च) अति अशक्त अपाङ्गता	तोकिएको ढाँचामा निवेदन, अति अशक्त अपाङ्गता (निलो कार्ड) १६ वर्ष पुगेको हकमा नागरिकता ,२ प्रति फोटो,	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	प्रत्येक चौमासिक भित्र	वडा सचिव
	छ)पुर्ण अपाङ्गता	तोकिएको ढाँचामा निवेदन, पुर्ण अपाङ्गता (रातो कार्ड) १६ वर्ष पुगेको हकमा नागरिकता ,२ प्रति फोटो,	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	प्रत्येक चौमासिक भित्र	वडा सचिव
	ज)बालबालिका(दलित)	सरंक्षकको नागरिकताको प्रमाणपत्र,जन्म दर्ता	कागजात सहित वडा कार्यालयमा पेश गर्ने	निःशुल्क	प्रत्येक चौमासिक भित्र	वडा सचिव

७. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

सि.नं.	शाखा	शाखा प्रमुख	पद	कैफियत
१	नगेन्द्र प्रसाद रिजाल		प्रमुख प्रशासकीय अधिकृत	
२	प्रशासन	आशा कुमारी बुढा मगर	अधिकृत छैटौँ	
३	लेखा	नारायण बास्कोटा	लेखा अधिकृत	
४	योजना	जगदिश पाण्डे	अधिकृत छैटौँ	
५	प्राविधिक			
६	शिक्षा, युवा तथा खेलकुद	टेकेन्द्र बहादुर बुढा	शिक्षा अधिकृत	
७	स्वास्थ्य	ईन्द्र बहादुर जैसुरी	जनस्वास्थ्य निरीक्षक	
८	सूचना प्रविधि	बिमल बि.सी.	सूचना तथा प्रविधि अधिकृत	
९	राजश्व	कृष्ण गिरी	कम्प्यूटर अपरेटर	
१०	आन्तरिक लेखा परीक्षण	निर्मला ओझा	आन्तरिक लेखा परीक्षक	
११	महिला, बालबालिका तथा जेष्ठ नागरिक	मनिषा कुमारी कंडेल	सहायक महिला विकास निरीक्षक	
१२	कृषि	बिष्णुराज अवस्थी	प्राविधिक सहायक	
१३	पशु	दिपेन्द्र कार्की	प्राविधिक सहायक	
१४	रोजगार शाखा	कमल कृष्ण जैसी	रोजगार संयोजक	
१५	सामाजिक सरक्षा तथा पन्जिकरण	सोम बहादुर थापा मगर	एमआईएस अपरेटर	
१६	भूमि	भुपेन्द्र वली	सर्भेक्षक	
१७	नागरिक आरोग्य केन्द्र	सरिता घिमिरे	वैद्य	

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- शाखासँग सम्बन्धित नियमित कामहरु शाखा प्रमुखबाट निर्णय हुने ।
- विशेष निर्णय तथा कार्यालय प्रमुखबाट हुनु पर्ने भनि तोकिएको कामहरु प्रमुखबाट निर्णय हुने ।

- नीतिगत विषयका निर्णयहरु गाउँ कार्यपालिकाबाट हुने ।

९. गुनासो सुन्ने अधिकारी

- मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेश सुर्खेतबाट प्राप्त गुनासाहरु सुन्ने, गुनासो उपर सम्बन्धित शाखाबाट प्रतिक्रिया लिई पुनः मुख्यमन्त्री कार्यालयमा सम्प्रेषण गर्ने ।

१०. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख प्रशासकीय अधिकृत मातहतबाट भएको निर्णयको गाउँपालिका अध्यक्ष ।
- शाखा प्रमुख स्तरीयबाट भएका निर्णयको प्रमुख प्रशासकीय अधिकृत ।
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहार बारे गुनासो सुन्ने अधिकारी प्रशासकीय अधिकृत ।

सम्पादित कामको विवरण

(क). स्वास्थ्य शाखा

चौकुने गाउँपालिका स्वास्थ्य शाखाको आ.व.०८१।८२को चौथो त्रैमासिक प्रगति प्रतिवेदन

आ.व.०८१।८२ को पहिलो त्रैमासिक (बैशाख,जेष्ठ र असार महिना) मा स्वास्थ्य शाखा बाट सम्पादित मुख्य क्रियाकलापहरु:

१.स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितीमा मासिक कार्य प्रगति समिक्षा बैठक तथा डाटा भेरिफिकेशन गोष्ठी ।

२.स्वास्थ्यकर्मीहरु लाई DHIS २ सम्बन्धि अनसाईट कोचिङ्ग ।

३.महिनावारी स्वच्छता दिवस मनाएको ।

४.विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाएको ।

५.राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन ।

६.समुदाय लाई क्षयरोग सम्बन्धि अभिमुखिकरण ।

७.स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम संचालन ।

८. क्षयरोगको कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रम ।

९. गर्भवती आमाहरुका लागी निशुल्क ग्रामिण भिडीयो एक्सरे कार्यक्रम संचालन ।

१०.बिभिन्न तालिम तथा गोष्ठीहरुमा सहभागी ।

११.पुर्ण खोप सुनिश्चितता वडा तथा पालिका घोषणा ।

१२.स्वास्थ्य संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण ।

- १३.किशोर किशोरी मैत्रि स्वास्थ्य संस्था प्रमाणीकरण।
- १४.खोप कार्यक्रमको समिक्षा तथा सुक्ष्म योजना निर्माण।
- १५.पाठेघरको मुखको क्यान्सरको जाँच तथा रिग प्रेसरी सेवा।
- १६.स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड अनुगमन तथा समिक्षा ।
- १७.समुदायमा औलो सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन ।
- १८.म.स्वा.सेविकाहरु लाई औलो सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन।
- १९.किटजन्य रोग नियन्त्रणका लागी बहुनिकाय अन्तर्क्रिया।
- २०.किटजन्य रोग नियन्त्रणका लागी स्थलगत अनुशिक्षण।
- २१.RDT परिक्षण।
- २२.स्वावलम्बन समुहको बैठक संचालन।
- २३ वडा स्तरिय .RRT अभिमुखिकरण कार्यक्रम संचालन।
- २४.AMR सम्बन्धि अभिमुखिकरण।
- २५.मनोसामाजिक परामर्श तथा उपचार।
- २६.विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस ।
- २७.विभिन्न स्वास्थ्य तर्फका सशर्त र निशर्त कार्यक्रमका रकम भुक्तानी ।
- २८.नियमित रुपमा औषधी तथा खोप आपूर्ति।
- ७.विभिन्न तालिम गोष्ठीमा सहभागी

(ख). न्यायिक शाखा

आ.व. २०८१।०८२ को बैशाख देखि असार मसान्तसम्म न्यायिक शाखा बाट सम्पादित प्रमुख क्रियाकलापहरू

- १) आ.व. २०८१।०८२ मा न्यायिक समितिबाट भए गरेका कामकारवाहीका सम्बन्धमा समिक्षा गरेको ।
- २) आ.व. २०८१ श्रावन देखि पौष मसान्त ३ वटा विवाद तथा उजुरी निवेदन परेकोमा २ वटा विवाद उजुरी मेलमिलापको माध्यमबाट छलफल गरि समाधान गरेको ।
- ३) सरोकारवाला संघ सस्था सँग समन्वय तथा सहजीकरण गरेको ।
- ४) अघिल्लो आ.व. बाट सरि आएको विवाद निवेदन मध्ये १ वटा समाधान गरेको ।
- ५) अधिकार क्षेत्र भन्दा बाहिरका विवाद तथा निवेदन सम्बन्धमा पनि समाधानको लागि सहजिकरण तथा समन्वय गरेको ।
- ६) चौकुने गाउँपालिका अन्तरगत १ देखि १० वडामा सञ्चालित मेलमिलाप केन्द्र सँग श्रावन देखि हाल सम्म भए गरेका काम कारवाहीको बारेमा प्रतिवेदन माग गरेकोमा केही वडा बाट प्राप्त भएको र केही आउन बाँकी रहेको ।
- ७) न्यायिक समितिमा नियमित कार्यसञ्चालनमा सहजताको लागि नियमित बैठक बसेको ।
- ८) लिजामा आवश्यक पर्ने कागाजात अपलोड गर्न सहजिकरण गरेको ।
- ९) मेलिमिलापकेन्द्र सञ्चालनको सन्दर्भमा हुने गरेका समस्याको समाधानको लागि न्यायिक समितिमा र मेलिमिलापकर्ता सँग समय समयमा छलफल गरि आवश्यक राय सल्लाह गर्ने गरेको ।
- १०) ज्याला मजुरीको सम्बन्धमा कामदारहरुको निवेदन र उजुरीका सम्बन्धमा ठेकेदारहरु सँग छलफल गरि ज्याला मजुरी रकम दिलाउने तथा आवश्यक समन्वय र सहजिकरण गर्ने गरेको ।

न्यायिक शाखा
चौकुने गाउँपालिका

(ग). उद्योग तथा बाणिज्य शाखा

चौकुने गाउँपालिका उद्योग तथा बाणिज्य शाखाको आ.व २०८१।०८२ को बैशाख देखी असार सम्ममा क्रियाकलापहरु

नयाँ व्यवसाय दर्ता

यस चौकुने गाउँपालिका अन्तरगत क्षेत्राधिकार भित्र संचालन गर्ने गरि यस आ/व २०८१.०८२ बैशाख देखी असार सम्ममा दर्ता गरिएका फर्म हरुको संख्या उद्योग तर्फ १ बाणिज्य तर्फ २ गरी जम्मा ३ वटा रहेका छन ।

फर्म नविकरण

यस आ/व २०८१.०८२ बैशाख देखी असार सम्ममा यस कार्यलयको दतां किताबमा रहेका फर्म हरु मध्य ६ वटा फर्महरु नविकरण गरिएका छन ।

सीप विकास तालिम

चौकुने गाउँपालिका उद्योग तथा बाणिज्य शाखाको आयोजनामा तपशिलमा उल्लेख भएका सिप विकास तालिम संचालन गरिएको छ ।

तपशिल

क्र स	तालिमको नाम	स्थान	सहभागि सङ्ख्या		कैफियत
			महिला	पुरुष	
१	बास निगालाको सामग्री निर्माण तालिम	चौकुने ४ सुर्खेत	९	१	
२	कुटानी पिसानी मिल मर्मत तालिम	चौकुने ८ सुर्खेत	०	११	





प्रविधि हस्तान्तरण

चौकुने गाउँपालिका उद्योग तथा वाणिज्य शाखाको आयोजनामा तपशिलमा उल्लेख भएका समुह तथा कार्यक्रमका लागि उपयुक्त प्रविधि हस्तान्तरण गरिएको छ ।

तपशिल

क्र स	कार्यक्रमको नाम	समुह वा फर्मको नाम	ठेगाना	प्रविधिको विवरण	सङ्ख्या	कै
१	गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत नया उद्यमी सिर्जना	सिर्जनशिल दुध डेरी लघु उद्यमी समुह	चौकुने ७ सुर्खेत	➤ डिप फ्रिजर ➤ ल्याक्टोमिटर ➤ मिल्क क्यान ➤ इलेक्ट्रीक जग ➤ बाल्टी ➤ आल्मोनियम डेक्की ➤ लिटर नाप्ने भाडा	२ ४ ६ २ ४ २ ५	
२	गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत स्तरोन्नती तर्फ	दोभान दुध डेरी लघु उद्यमी समुह	चौकुने ९ सुर्खेत	➤ डिप फ्रिजर ➤ Cold Box ➤ कराइ ➤ स्टील दराज ➤ आइसक्रिम मेसिन ➤ आल्मोनियम बाटा ➤ काउन्टर टेबल ➤ बाल्टी	१ २ १ १ १ २ १ ४	

				➤ एलपिजी ग्यास सिलिन्डर ➤ रिभल्विड मिडियम नेट चियर	१ १	
३	सम्भाव्य उत्पादन तथा उत्पादकत्वमा प्रतिस्पर्धाका लागि समुहमा प्रविधि हस्तान्तरण तर्फ	हरियालि सगरमाथा लघु उद्यमी समुह	चौकुने ४ सुर्खेत	➤ स्प्रे ट्याङ्की	२५	
४	बेसार उद्योग स्थापनामा अनुदान	थापा कृषि तथा पशुपंक्षी विकास फर्म	चौकुने ५ सुर्खेत	➤ Automatic Sealer Machine ➤ १६" चक्की सेट ➤ १६" चक्की सेट With accessoris	१ १ १	





साझा सुविधा केन्द्र निर्माण तथा हस्तान्तरण

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा चौकुने गाउँपालिकाको आयोजनामा उद्यमीहरूको उत्पादित बस्तु विक्रीको सहजिकरणका लागि दुध संकलन केन्द्र (साझा सुविधा केन्द्र) स्थापना गरिएको छ । साझा सुविधा केन्द्र चौकुने वडा नं. ७ गुटुमा स्थापना गरिएको छ । जसबाट सिर्जनशिल दुध डेरी लघु उद्यमी समूहका २९ जना उद्यमीहरू लगायत त्यस क्षेत्रका गाई भैसी पालन गर्ने उद्यमीहरू लाभान्वित हुने छन ।



घ) योजना शाखा

योजना शाखाले आ.ब.२०८१।०८२ बैशाख देखी असार सम्म सम्पादन गरेका प्रमुख क्रियाकलापहरु

चौकुने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

गुङ, सुर्खेत

कर्णाली प्रदेश

उपभोक्ता समिति मार्फत संचालन भएका योजनाहरुको प्रगति प्रतिवेदन

क्र.सं.	वडा नं.	उ.स को नाम	कामको विवरण वैनज छुल्नेगरी	समय अनुमान ८-घण्टा ओभरटेड र कन्स्ट्रक्टेसी गरी	बनेट	मुक्तानी रकम	जन सहभागिता	जम्मा	सुरु मिति	सम्पन्न मिति	प्रगति प्रतिशत
१	वडा नं. ७	श्री सान्नेपा-१ कृषि तथा पशु पाल्ने फर्म चौकुने ७	मत्स्य प्रवर्द्धन कार्यक्रम ।	200039	100000	96000		96000	2/22/2082	3/10/2082	47.99%
२	वडा नं. ३	सामुदायिक गाई संरक्षणका लागि मोहना निर्माण उपभोक्ता समिति चौकुने ३	सामुदायिक गाई संरक्षणका लागि मोहना निर्माण	570393	450000	429797	138393	568190	8/3/2081	10/30/2081	75.35%
३	वडा नं. ८	श्री चौकुने सिर्जनसिंह महिला सञ्जाल	मोहना आयोजना तथा त्रिभुवा कार्यक्रम (अनुदान सहित)		400000	0		0	10/25/2081	2/10/2082	%
४	वडा नं. ६	इयालेकाडा खानेपानी आयोजना उ स वडा नं ६ ७ ८	इयालेकाडा खानेपानी आयोजना वडा नं ६ ७ ८	3993470	3300000	2782618	693470	3476088	1/26/2082	3/15/2082	69.68%
५	वडा नं. १	चौधरी खानेपानी एक घर एक घारा निर्माण उपभोक्ता समिति चौकुने १	पखिर खानेपानी एक घर एक घारा चौकुने १	461170	400000	384000	77170	461170	9/5/2081	11/30/2081	83.27%
६	वडा नं. ६	कोल्माइ ट्याङ्की निर्माण उपभोक्ता समिति चौकुने ६	कोल्माइ ट्याङ्की निर्माण वडा नं ६	454373	400000	384000	70373	454373	9/4/2081	12/30/2081	84.51%
७	वडा नं. १	हालिखा कुवा सम्पन्न निर्माण	हालिखा कुवा सम्पन्न निर्माण वडा नं १	226363	200000	163200	34363	197563	12/26/2081	2/15/2082	72.10%
८	वडा नं. १	खानेपानी ट्याङ्की एक घर एक घारा बहालीन १	खानेपानी ट्याङ्की एक घर एक घारा बहालीन १	453813	400000	276948	69813	346761	9/5/2081	12/30/2081	61.03%
९	वडा नं. ७	धर्मशौडा सिमटोल मूल सुधार उ.स	धर्मशौडा सिमटोल मूल सुधार वडा नं ७	229418.13	200000	0	37418.13	37418.13	10/15/2081	12/30/2081	%
१०	वडा नं. ३	श्री गडखा बरान बजार खानेपानी ट्याङ्की निर्माण उ स	गडखा बरान बजार खानेपानी ट्याङ्की निर्माण वडा नं ३	559376	500000	461957	79376	541333	1/3/2082	2082-02-30	82.58%
११	वडा नं. ५	श्रीलका खानेपानी सम्पन्न कुवा निर्माण उपभोक्ता समिति चौकुने ५	श्रीलका खानेपानी सम्पन्न कुवा निर्माण वडा नं ५	109556	100000	94767	13556	108323	11/12/2081	1/30/2082	86.50%
१२	वडा नं. ५	श्रीलका खानेपानी सम्पन्न कुवा निर्माण उपभोक्ता समिति चौकुने ५	श्रीलका खानेपानी सम्पन्न कुवा निर्माण वडा नं ५	109556	100000	94767	13556	108323	11/12/2081	1/30/2082	86.50%
१३	वडा नं. ५	श्री कुवा नन्का मर्मत घाटगाउँ उ स	कुवा नन्का मर्मत घाटगाउँ वडा नं ५	171553	150000	141207	27553	168760	12/13/2081	2/15/2082	82.31%
१४	वडा नं. ३	श्री स्कुल टोल मसल सुधार योजना निर्माण उ स	स्कुल टोल मूल सुधार खाराज वडा नं ३	113281	100000	96000	17281	113281	2/9/2082	3/10/2082	84.75%

१५	वडा नं. ५	सिम टोल खानेपानी एक घर एक घारा निर्माण उपभोक्ता समिति चौकुने ५	सिम टोल खानेपानी एक घर एक घारा निर्माण वडा नं ५	338747	300000	262986	50747	313733	11/5/2081	1/30/2081	77.63%
१६	वडा नं. ६	जव्देन मूल धारा शौचालय निर्माण उपभोक्ता समिति चौकुने ६	जव्देन मूल धारा शौचालय निर्माण वडा नं ६	591296	500000	480000	111296	591296	9/8/2081	12/30/2081	81.18%
१७	वडा नं. ९	श्री त्रिभुवा बस्तीमा कुवा निर्माण उ स	त्रिभुवा बस्ती फाँटमा कुवा निर्माण वडा नं ९	64139	50000	0		0	2/22/2082	3/10/2082	%
१८	चौकुने गाउँपालिका	महान संरक्षण तथा मर्मत तारवार भान्से पाइप खरिद उपभोक्ता समिति चौकुने ८	महान संरक्षण तथा मर्मत तारवार भान्से पाइप खरिद	484196	400000	350983	100196	451179	1/14/2082	2082-02-30	72.49%
१९	वडा नं. १०	श्री कुमाता विपरीतमोटर मर्मत उ स	कुमाता विपरीतमोटर मर्मत	88000	80000	70402	11200	81602	3/4/2082	3/20/2082	80.00%
२०	वडा नं. ९	श्री सिजापती नमुना कृषि फर्म	कुमाता विपरीतमोटर मर्मत	256922		0	136922	136922	2/20/2082	3/10/2082	%
२१	वडा नं. ८	श्री चिस्वान केन्द्र अथुरो भवन निर्माण उपभोक्ता समिति	चिस्वान केन्द्र अथुरो भवन निर्माण वडा नं ८	451919.13	400000	374146.64	67919.13	442065.77	8/19/2080	11/30/2080	82.79%
२२	वडा नं. ७	श्री सिद्धेश्वर माध्यमिक विद्यालय सान्नेपा-१ चौकुने ७	सिद्धेश्वर मा वि घरेला गृह निर्माण तथा भवन मर्मत वडा नं ७	477522.26	420000	310382	74322.26	384704.26	8/26/2081	10/30/2081	65.00%
२३	वडा नं. १	समन्ति प्रावि तालागाउँ विद्यालय व्यवस्थापन समिति	समन्ति प्रा वि तालागाउँ घराबार वडा नं १	450376	400000	384000	66376	450376	9/5/2081	12/30/2081	85.26%
२४	वडा नं. ३	श्रीमानचौर विद्यालयमा शौचालय निर्माण विद्यालय व्यवस्थापन समिति चौकुने ३	श्रीमानचौर शौचालय	593907	516000	495360	98547	593907	12/20/2081	2/15/2082	83.41%
२५	वडा नं. ५	साझा हल मर्मत उ स	साझा हल मर्मत वडा नं ८	282620	250000	232176	42620	274796	11/6/2081	12/30/2081	82.15%
२६	वडा नं. ३	श्री नेपाल राष्ट्रीय मा वि बेलान वि ल्व स चौकुने ३	मा वि बेलान छात्रावास मर्मत वडा नं ३	226294.2	200000	190899	34294.2	225193.2	9/2/2081	11/30/2081	84.36%
२७	वडा नं. ५	नाउली फिन्ड निर्माण उ स	नाउली फिन्ड निर्माण वडा नं ५	187457	150000	0	43457	43457	11/5/2081	1/20/2082	%
२८	वडा नं. ७	श्री बोकाखाल खेल मैदान निर्माण उ स	बोकाखाल खेल मैदान निर्माण वडा नं ७	227447	200000	150146	35447	185593	11/21/2081	1/15/2082	66.01%
२९	वडा नं. ३	श्री कुटानी पिसानी मिल खरिद उ स चौकुने ३	कुटानी पिसानी खारगाडी वडा नं ३		100000	96000		96000	3/13/2082	3/20/2082	%
३०	वडा नं. ९	श्री वीरगंगा माध्यमिक विद्यालय चौकुने गा पा ९ घाटगाउँ वि ल्व स रासिमटे जाने सडक उपभोक्ता समिति चौकुने ९	वीरगंगा तारवार तथा फोर्नघर निर्माण	572425	500000	478203	92425	570628	12/8/2081	2/15/2082	83.54%
३१	वडा नं. ६	रासिमटे जाने सडक	रासिमटे जाने सडक वडा नं ६	342748	300000	0	54748	54748	9/4/2081	11/30/2081	%
३२	वडा नं. ६	तल्लो खोपि जाने सडक निर्माण उ स चौकुने ६	तल्लो खोपि जाने सडक वडा नं ६	341033	300000	0	53033	53033	3/5/2082	3/23/2082	%
३३	वडा नं. १०	कुमाता तटबन्धन साहो टोल वडा नं १० उपभोक्ता समिति	कुमाता तटबन्धन साहो टोल सरस्वती वडा नं १०	284423	250000	238512	44423	282935	9/7/2081	12/30/2081	83.86%
३४		रुपेखाली तटबन्धन उपभोक्ता समिति चौकुने ४	रुपेखाली तटबन्धन वडा नं ४	230853	200000	1990603	38853	2029456	10/25/2081	1/30/2082	862.28%
३५	वडा नं. ५	मालिका खोला तटबन्धन चौकुने ५	मालिका खोला तटबन्धन वडा नं ५	224746	200000	190508	32746	223254	11/5/2081	1/30/2081	84.77%
३६	वडा नं. २	दामिनीगाडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति	USAID कर्णाली जल परियोजना (nyauli khanepani ra dhammu)	393457	900000	377718		377718	2/22/2081	6/30/2081	96.00%

चौकुने गाउँपालिका सुर्खेत

२७	वडा नं. ६	जुम्ल्यामुल देखि हुनद सरागि परसम्म मोसा निर्माण उपभोक्ता समिति	जुम्ल्यामुल देखि हुनद सरागि परसम्म मोसा निर्माण वडा नं ६	255503.9	200000	135840	62503	199343	11/27/2081	1/30/2082	53.17%
२८	वडा नं. ८	विशालबजार मोसा र डक्कन निर्माण उ.स.	विशालबजार मोसा र डक्कन वडा नं ८ (समागत)	565247.85	500000	423141	85247.85	508388.85	8/26/2081	8/26/2081	74.86%
२९	चौकुने माईपालिका	श्री कुमारी प्रदेश प्रतिष्ठान होटलजुम्ल पहाड	जुम्लपहाड भद्रमान सरलता कवचक्रम (10 र्ट वडामा संचालन गर्नु)	400000	400000	384000	0	384000	2/2/2082	2082-02-30	96.00%
३०	वडा नं. ७	देउती पर्वतकीय प्रतिष्ठानस्य निर्माण उ स	देउती पर्वतकीय प्रतिष्ठानस्य निर्माण वडा नं ७	173135	150000	144000		144000	3/5/2082	3/15/2082	83.17%
३१	वडा नं. ८	चौकुने सांस्कृतिक समज चौकुने ८	चौकुने सांस्कृतिक समज	178000	150000	150000		150000	12/26/2081	1/15/2082	84.27%
३२	वडा नं. ९	बाजा समुह गेट निर्माण उपभोक्ता समिति चौकुने ९	बाजा समुहको गेट निर्माण वडा नं ९	113984	100000	0	17984	17984	9/7/2081	12/30/2080	%
३३	वडा नं. ७	श्री धाममा बस्ती कुसा निर्माण योजना उ स	धाममा बस्ती कुसा निर्माण योजना	68305	25000	22542	45763	68305	3/3/2082	3/22/2082	33.00%
३४	वडा नं. ८	श्री विष्णुमान केन्द्र अचुरी बचन निर्माण उपभोक्ता समिति	इलाका पहाडी क्षेत्रालय मुटु व्यवस्थापन	166420	160000	153600		153600	10/20/2082	3/24/2082	92.30%
३५	वडा नं. ५	श्री सत्यनारायण धारपाटी टोल सिचाई आयोजना उ स	सत्यनारायण धारपाटी टोल सिचाई आयोजना	689018	350000	295296	333022	628318	3/11/2082	3/18/2082	42.86%
३६	वडा नं. ७	श्री रासिमार्ग प्रतिष्ठानस्य निर्माण उ स	रासिमार्ग प्रतिष्ठानस्य निर्माण	169715	150000	144000	25715	169715	3/3/2082	3/16/2082	84.85%
३७	वडा नं. ३	श्री बाहुनखोला तल्लो मोडा सिचाई पाईप योजना	बाहुन खोला तल्लो मोडा बस्तीमा पाईप योजना	518322	333621	333681	184701	518382	3/3/2082	3/18/2082	64.38%
३८	वडा नं. ७	श्री कोशिकोडा खानेपानी आयोजना	कोशिकोडा खानेपानी आयोजना	2812231	113320	0	167910	167910	3/9/2082	3/18/2082	%
३९	वडा नं. ६	खोपी कोइलबारा सडक मर्मत	खोपी कोइलबारा सडक मर्मत	100000	326400			326400	10/27/2081	11/30/2081	%
४०	वडा नं. ८	घरेगाड देखि चारिखत सिचाई	घरेगाडदेखि चारिखत सिचाई कुल वडा नं ८	404089.56	350000	292957	68089.56	361046.56	10/29/2081	1/30/2082	72.50%
४१	वडा नं. ४	पुष्पमा बागमारा खानेपानी टोल निर्माण उ स	पुष्पमा बागमारा खानेपानी टोल निर्माण वडा नं ४	255251.81	200000	196000	61251.81	259251.81	10/25/2081	1/30/2082	76.79%
४२	वडा नं. ७	जिउजनीताल खानेपानी सिचाई कुलो निर्माण उ स	जिउजनीताल खानेपानी सिचाई कुलो वडा नं ७	171237.95	150000	141524	27237.95	168761.95	8/30/2081	11/15/2081	82.65%
४३	वडा नं. ७	खानेपानाल परी कुलो निर्माण वडा नं ७	खानेपानाल परी कुलो निर्माण वडा नं ७	346391	300000	288000	58391	346391	3/2/2082	3/16/2082	83.14%
४४	वडा नं. ६	जडी आम कुलो निर्माण उपभोक्ता समिति चौकुने ६	जडी आम कुलो निर्माण वडा नं ६	357922	300000	288000	69922	357922	11/15/2081	1/30/2082	80.46%
४५	वडा नं. ३	बसिगडा कुलो कुसुमा हन्तुखेत सिचाई कुलो उ स	बसिगडा कुलो कुसुमा हन्तुखेत सिचाई कुलो वडा नं ३	172371.11	150000	144000	28371	172371	9/2/2081	11/30/2081	83.54%
४६	वडा नं. १	धामा टोल सिचाई सिचाई मोटर वडा नं १	धामा टोल सिचाई मोटर वडा नं १	224100	200000	187244		187244	2/25/2082	3/10/2082	83.55%
४७	वडा नं. १	धामीखेत सिचाई चौबरी पाइप खरिद योजना निर्माण उपभोक्ता समिति चौकुने १	खपटे खच धामीखेत सिचाई कुलो वडा नं १	952917	652077	0	300839	300839	3/11/2082	3/20/2082	%
४८	वडा नं. ८	बुधिपछे टोल ILC कुलो देखि बसिगडासम्म सिचाई कुलो निर्माण उ.स.	बुधिपछे टोल ILC कुलोदेखि बसिगडासम्म सिचाई कुलो वडा नं ८	284028	250000	0	44028.98	44028.98	8/21/2081	11/30/2081	%
४९	वडा नं. ७	सान्नेपारी डाडाटोल सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ७	सान्नेपारी डाडा टोल सिचाई कुलो निर्माण वडा नं ७	338731	300000	0	50731	50731	3/2/2082	3/15/2082	%

६०	वडा नं. ७	श्री सिमरान कुलो निर्माण उ स	सिमरान कुलो निर्माण वडा नं ७	230170	200000	192000	38170	230170	12/17/2081	2/1/2082	83.42%
६१	वडा नं. ७	बायोगडा सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ७	बायोगडा सिचाई कुलो वडा नं ७	119803	100000	0	23803	23803	9/7/2081	12/30/2081	%
६२	वडा नं. ३	जम्देन सिचाई कुलो सिमलखेत उ स	जम्देन सिचाई योजना सिमलखेत वडा नं ३	347343.81	300000	275812	59343.81	335155.81	9/2/2081	12/30/2081	79.41%
६३	वडा नं. ४	परनाखोला सिचाई कुलो निर्माण उ स	परनाखोला सिचाई कुलो निर्माण वडा नं ४	233488	200000	0	41488	41488	11/5/2081	12/30/2081	%
६४	वडा नं. ६	खारेडा सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ८	खारेडा सिचाई कुलो वडा नं ८	226517	200000	191653	34517	226170	9/8/2081	12/30/2080	84.61%
६५	वडा नं. ७	खारेडा सिचाई कुलो निर्माण उ.स.	खारेडा सिचाई कुलो वडा नं ८	226517.83	200000	191653	34517.83	226170.83	8/28/2081	12/30/2081	84.61%
६६	वडा नं. ८	गडकुलो सिचाई कुलो निर्माण उ.स.	गडकुलो सिचाई कुलो वडा नं ८	345092.85	300000	287743	57092.85	344835.85	8/23/2081	12/15/2081	83.38%
६७	वडा नं. ६	साउने डाडाखेत सिचाई कुलो उ.स.	साउने डाडाखेत सिचाई कुलो वडा नं ६	360587.38	300000	262848	72587.38	335435.38	10/30/2081	1/15/2082	72.89%
६८	वडा नं. ८	ILC कुलो शान्ति न्यौपानेको घर देखि खानखेत सिचाई कुलो वडा नं ८	ILC कुलो शान्ति न्यौपानेको घरदेखि खानखेत सिचाई कुलो वडा नं ८	282647.44	250000	0	42647.44	42647.44	8/26/2081	10/30/2081	%
६९	वडा नं. ८	श्री बेतान टोमाडे खोला कुलो निर्माण उ.स.	बेतान टोमाडे खोला कुलो निर्माण वडा नं ८	282374.06	250000	0	42374.06	42374.06	8/23/2081	11/30/2080	%
७०	वडा नं. ३	सालघारी हन्तुखेत सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ३	सालघारी हन्तु खेत सिचाई कुलो बाकी वडा नं ३	116962	100000	96000	20962	116962	9/1/2081	11/30/2081	82.08%
७१	वडा नं. १	नेवारी देउया धाम सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने १	नेवारी देउया सिचाई कुलो वडा नं १	461779	400000	384000	77779	461779	9/5/2081	12/30/2081	83.16%
७२	वडा नं. ८	कोल्गाड बासगडी कुलो उ.स.	कोल्गाड बासगडी कुलो वडा नं ८	112360.33	100000	191818	16360.33	208178.33	10/22/2081	12/30/2081	170.72%
७३	वडा नं. ५	तल्लो माउली सिचाई कुलो निर्माण उ स	तल्लो माउली सिचाई कुलो वडा नं ५	235723	200000	181335	43723	225058	11/5/2081	1/20/2082	76.93%
७४	वडा नं. ६	श्री इजार माथि भापर पिपने छरछरे कुलो निर्माण उ स	इजार माथि भापर पिपने छरछरे कुलो निर्माण वडा नं ६	481066	400000	365901	97066	462967	11/11/2081	2/10/2082	76.06%
७५	वडा नं. ३	सामकाने राना टोल सिचाई कुलो निर्माण उ स	सामकाने राना टोल सिचाई कुलो निर्माण वडा नं ३	230622.73	200000	192000	38622.73	230622.73	9/2/2081	12/15/2081	83.25%
७६	वडा नं. ३	चिरकटदे देखि डाकुर् खाया कुलो निर्माण वडा नं ३ उपभोक्ता समिति चौकुने ३	चिरकटदेदेखि डाकुर् खाया कुलो निर्माण वडा नं ३	347575	300000	280280	59575	339855	9/1/2081	11/30/2081	80.64%
७७	वडा नं. ७	माथिल्लो सिमेटोल पोखरी निर्माण उ.स.	माथिल्लो सिमेटोल पोखरी निर्माण वडा नं ७	471886.02	400000	384000	87886.02	471886.02	10/15/2081	1/30/2082	81.38%
७८	वडा नं. ४	माथिल्लो कोरे सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ४	माथिल्लो कोरे सिचाई कुलो वडा नं ४	351509	300000	0	63509	63509	10/25/2081	1/30/2082	%
७९	वडा नं. ७	श्री पुष्पमार्ग चौबारी कुलो निर्माण उ स	पुष्पमार्ग चौबारी कुलो निर्माण वडा नं ७	233417	200000	184232	41417	225649	2/4/2082	3/10/2082	78.93%
८०	वडा नं. ४	माथिल्लो कोरे सिचाई कुलो निर्माण उपभोक्ता समिति चौकुने ४	माथिल्लो कोरे सिचाई कुलो निर्माण वडा नं ४	737419	650000	624000	113419	737419	1/17/2082	2082-02-30	84.62%
८१	वडा नं. ९	सिचाई पूर्वाधार निर्माण उपभोक्ता समिति चौकुने ९	पाहुरे खोला पालगाड बसन्ति सिचाई पूर्वाधार निर्माण वडा नं ९	398287	322138	62287	384475	1/14/2082	2/15/2082	80.88%	
८२	वडा नं. ९	बसन्ति पुल निर्माण योजना चौकुने ९	बसन्ति पुल	112610	100000	93941	16610	110551	9/7/2081	12/30/2080	83.42%

	वडा नं. १	कायोलव कम्पाउन्ड बाह्र तथा छानामा सिमेन्ट मसला इनालमा थिल खरिद उपभोक्ता समिति	कायोलव कम्पाउन्डमा बाह्र तथा छानामा सिमेन्ट मसला इनालमा थिल खरिद	68173	60000	57600	10573	68173	9/5/2081	11/30/2081	84.49%
C9	वडा नं. १	श्री परा र तोलोलिन मिल खरिद उ	परा र तोलोलिन मिल खरिद	160000	145000	139200	20800	160000	3/11/2082	3/18/2082	87.00%
C9	वडा नं. १	तल्लागैरा सिचाई कृषी निर्माण	तल्लागैरा सिचाई कृषी निर्माण		150000	144000	26544	170544	9/5/2081	11/30/2081	%
C9	वडा नं. १	विकासी कृषी निर्माण देवल उपभोक्ता समिति चौकने १	विकासी कृषी निर्माण देवल	134284	100000	0	38284	38284	9/5/2081	12/30/2081	%
C9	वडा नं. १	समाज देउला बाब्र प्रतिपालव निर्माण तालाचौड	समाज देउला बाब्र प्रतिपालव निर्माण	96556	80000	76800	19756	96556	9/5/2081	11/30/2081	79.54%
C9	वडा नं. १	श्री समाहल तथा पशुपती सेवा इकाई तारजाली घेराबार तथा ग्याविन जाली उ स	समाहल तथा पशुपती सेवा इकाई तारजाली घेराबार तथा ग्याविन जाली	461899	400000	376238	77899	454137	1/30/2082	3/10/2082	81.45%
C9	वडा नं. १	अरुणार तालदेखि अरुणारविद्यालय	अरुणार ताल देवे वडादेखि विद्यालयसम्म सडक निर्माण	514449	450000	323788	82449	406237	12/31/2081	2082-02-30	62.94%
C9	वडा नं. १	विकासी कृषी निर्माण देवल उपभोक्ता समिति चौकने १	विकासी कृषी निर्माण देवल	184187		144362	30587	174949	1/8/2082	2/15/2082	78.38%
C9	वडा नं. २	श्री पम्पसेट खरिद योजना उ स	पम्प सेट खरिद	228250	200000	186296	36250	222546	3/8/2082	3/15/2082	81.62%
C9	वडा नं. ४	श्री बामवडी टोल खानेपानी ट्याङ्की निर्माण योजना उ स	बागवडा टोल खानेपानी ट्याङ्की निर्माण	338940	300000	280073	50940	331013	11/13/2081	1/30/2082	82.63%
C9	वडा नं. ४	ने रा मा वि समाज चौपालव निर्माण	ने रा मा वि समाज चौपालव निर्माण		300000	288000		288000	9/5/2081	1/30/2082	%
C9	वडा नं. ४	भैरवीकाठा धर्मशाला तथा धाम निर्माण	भैरवीकाठा धर्मशाला तथा धाम निर्माण	170844	150000	144000	26844	170844	9/5/2081	11/30/2081	84.29%
C9	वडा नं. ४	श्रीमानचौर सिमखोला खानेपानी समेत उपभोक्ता समिति चौकने ३	श्रीमानचौर सिमखोला खानेपानी समेत	115079	100000	184272	19015	203287	9/1/2081	11/30/2081	160.13%
C9	वडा नं. ४	श्री जनउत्थान पा वि चौकीकाठा वि.व्य.स.	छोलाखोला पावि कामेचर तथा कायोलव व्यवस्थापन	114225	100000	69290	18225	87515	10/27/2081	12/15/2081	60.66%
C9	वडा नं. ४	केलाडी पम्पसेट खरिद उ स.	केलाडी पम्पसेट सिचाई योजना	280750	250000	240000	40750	280750	3/8/2082	3/15/2082	85.49%
C9	वडा नं. ४	कैलाडी डोडा तल्लो टोल कृषी सडक निर्माण उ स	कैलाडीडोडा तल्लो टोल कृषी सडक	80415	70000	37704	13215	50919	9/2/2081	10/30/2081	46.89%
C9	वडा नं. ४	साम्बन्ध तल्लो सिचाई कृषी निर्माण उ स	साम्बन्ध तल्लो सिचाई कृषी निर्माण	115607.83	100000	95549	19607.83	115156.83	9/2/2081	10/30/2081	82.65%
C9	वडा नं. ४	साम्बन्ध घुते सिचाई कृषी निर्माण चौकने ३ उपभोक्ता समिति	साम्बन्ध घुते सिचाई कृषी निर्माण	115939	100000	93650	19939	113589	9/1/2081	11/30/2081	80.78%
C9	वडा नं. ४	माथिल्लो बेलखोला सिचाई कृषी निर्माण	माथिल्लो बेलखोला सिचाई कृषी निर्माण	174910	150000	165558	30910	196468	9/1/2081	12/30/2081	94.65%
C9	वडा नं. ४	सुनचाल सिचाई कृषी निर्माण उपभोक्ता समिति चौकने ३	सुनचाल सिचाई कृषी निर्माण	233381		192000	41381	233381	9/1/2081	11/30/2081	82.77%
C9	वडा नं. ४	गोखडा खानेपानी निर्माण उपभोक्ता समिति चौकने ३	गोखडा खानेपानी निर्माण	173256	150000	144000	29256	173256	9/1/2081	11/30/2081	83.11%
C9	वडा नं. ४	सुनचाल निरकारी भवन घेराबार नवचौकीत पा वि खरापु सरस्वती मन्दिर निर्माण	सुनचाल निरकारी भवन घेराबार पावि खरापु सरस्वती मन्दिर निर्माण	81124	70000	67200	13924	81124	9/1/2081	12/30/2081	82.84%
C9	वडा नं. ४	सिमानगैरा बौद्ध गुम्बा मर्मत	सिमानगैरा बौद्ध गुम्बा मर्मत	57165	50000	48000	7565	55565	9/1/2081	11/30/2081	83.97%
C9	वडा नं. ४	सिमानगैरा बौद्ध गुम्बा मर्मत	सिमानगैरा बौद्ध गुम्बा मर्मत	57491	50000	48000	9491	57491	9/1/2081	12/30/2081	83.49%

F90	वडा नं. ४	श्रीमानचौर सामुदायिक चर्च भवन निर्माण	श्रीमानचौर सामुदायिक चर्च भवन निर्माण कमागले	357799	300000	285892	69799	355691	2/23/2082	3/10/2082	79.90%
F90	वडा नं. ४	श्री जनउत्थान कृषि तथा पशुपालन सहकारी संस्था ति	जनउत्थान कृषि तथा पशुपालन सहकारी संस्था खारगाडी भवन निर्माण कमागले	112460	100000	95692	16460	112152	2/9/2082	3/10/2082	85.09%
F90	वडा नं. ४	बाबिआम खोला तटबन्धन उपभोक्ता समिति चौकने ५	बाबिआम खोला तटबन्धन	114295.16	100000	95195	18295.16	113490.16	1/23/2082	2082-02-30	83.29%
F90	वडा नं. ४	नव एकिकृत युवा क्लब बागमारा	फुटबल प्रतियोगिता नव एकिकृत युवा क्लब बागमारा	139900	100000	0	39900	39900	6/7/2081	6/23/2081	%
F90	वडा नं. ४	हिमाली आमा समूह भवन निर्माण उ स	श्री हिमाली आमा समूह भवन निर्माण बागमारा	172459.42	130000	124800	47659.42	172459.42	10/25/2081	1/30/2082	72.36%
F90	वडा नं. ४	बाछिमिड कृषी निर्माण वडा नं ४ उपभोक्ता समिति	बाछिमिड कृषी निर्माण	119486	100000	90099	23486	113585	12/29/2081	12/29/2081	75.41%
F90	वडा नं. ४	घाउरीखेत बाँध तथा कुलो निर्माण उ स	घाउरीखेत बाँध तथा कुलो निर्माण	467824.67	400000	361323	83824.67	445147.67	10/25/2081	1/30/2082	77.23%
F90	वडा नं. ४	स्वास्थ्य इकाई संचालन तथा व्यवस्थापन समिति	स्वास्थ्य इकाई पुच्चा गेट निर्माण	115420	100000	0	19420	19420	11/13/2081	1/15/2082	%
F90	वडा नं. ४	श्री सिवालय चर्चमिक विद्यालय झाला वि.व्य.स.	श्री सिवालय पा. वि. झाला चौपालव मर्मत	58879	50000	44617	10879	55496	11/22/2081	1/30/2082	75.78%
F90	वडा नं. ४	भुटेश्वर शिव मन्दिर मर्मत	भुटेश्वर शिव मन्दिर मर्मत	56844	50000	45504	8844	54348	10/25/2081	12/30/2081	80.05%
F90	वडा नं. ४	इडखोला घाट कृषी निर्माण उपभोक्ता समिति चौकने ५	इडखोला घाट कृषी निर्माण	237356	200000	188893	45356	234249	10/25/2081	1/30/2082	79.58%
F90	वडा नं. ४	श्री जनउत्थान कृषी सहकारी संस्था ति	श्री जनउत्थान कृषी सहकारी संस्थाको घेराबार	160165	150000	140014	16165	156179	10/25/2081	12/30/2081	87.42%
F90	वडा नं. ४	जल कुण्ड युवा तथा सामुदायिक सशक्तिकरण केन्द्र	जलकुण्ड युवा तथा सामुदायिक सशक्तिकरण केन्द्र कार्यक्रम संचालन		30000	29520		29520	2/28/2082	3/10/2082	%
F90	वडा नं. ४	श्री कुटानी पिसाली मिल खरिद रेक्का उ स	कुटानी पिसाली मिल रेक्का	266220	250000	237799	26220	264019	2/9/2082	3/15/2082	89.32%
F90	वडा नं. ४	सिम माथिल्लो अर्पुरो सिचाई कृषी निर्माण उपभोक्ता समिति चौकने ५	सिम माथिल्लो अर्पुरो सिचाई कृषी निर्माण	150027	130000	121083	25227	146310	11/5/2081	1/30/2082	80.71%
F90	वडा नं. ४	घारापानी विच सिचाई कृषी निर्माण उ स	घारापानी विच सिचाई कृषी निर्माण	102367	90000	74041	15967	90008	11/5/2081	12/30/2081	72.33%
F90	वडा नं. ४	खारगाडी खानेपानी मुहान सुधार उ स	खारगाडी खानेपानी मुहान सुधार	103512	70000	67200	18156	85356	11/5/2081	12/30/2081	64.92%
F90	वडा नं. ४	मिना सिंह थापा	रेक्का कृषा पाइप रिड ड्रेरी मर्मत		50000	48918		48918	2/1/2082	1/15/2082	%
F90	वडा नं. ४	तानगैरा खानेपानी टंकी मर्मत उ स	तानगैरा खानेपानी टंकी मर्मत	58643	50000	0	10643	10643	11/5/2081	12/30/2081	%
F90	वडा नं. ४	श्री जनउत्थान माध्यमिक विद्यालय तोला वि.व्य.स.	मा वि तालामा सरस्वती मन्दिर निर्माण	115238	100000	93435	19238	112673	3/30/2082	3/10/2082	81.08%
F90	वडा नं. ४	श्री मायाताल खारेपानी फिक्क निर्माण उ स	मायाताल खारेपानी फिक्क निर्माण	171559	150000	140176	27559	167735	2/20/2082	3/10/2082	81.71%
F90	वडा नं. ४	श्री लालीगुराँस पा वि तानगैरा वि.व्य.स.	चौपालव मर्मत तथा झुम खरिद	110124	100000	96000	14124	110124	1/26/2082	3/10/2082	87.17%
F90	वडा नं. ४	साम्बन्ध विद्यालय चौपालव मर्मत विद्यालय व्यवस्थापन समिति	साम्बन्ध विद्यालय चौपालव मर्मत	59845	50000	0	11845	11845	9/2/2081	10/30/2081	%
F90	वडा नं. ४	श्री जीवन जवाली माध्यमिक विद्यालय गेट वि.व्य.स.	जीवन जवाली मा वि चौपालव व्यवस्थापन सडा नं ६	57534	50000	0	9534	9534	1/3/2082	1/3/2082	%

चौकुने गाउँपालिका सुर्खे

१९५	वडा नं. ३	श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभानचौर	श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभानचौर	720618	600000	576000	120618	696618	11/6/2081	1/30/2082	79.93%
१९६	चाँकुने गाउँपालिका	श्री अपाङ्गता सचेतना केन्द्र चौकने सुर्खेत	अपाङ्गता सचेतना केन्द्र चौकने सुर्खेत	451000	300000	240000		240000	12/12/2081	3/10/2082	53.22%
१९७	चाँकुने गाउँपालिका	विद्यालय बजार डिप्लोमा खानेपानी उपभोक्ता समिति चौकने ८	विद्यालय बजार डिप्लोमा खानेपानी उपभोक्ता समिति चौकने ८	363001	300000	288000	75001	363001	12/19/2081	12/25/2081	79.34%
१९८	वडा नं. ८	बसन्तपुर विप्लव खानेपानी मर्मत उपभोक्ता समिति चौकने ८	बसन्तपुर विप्लव खानेपानी मर्मत उपभोक्ता समिति चौकने ८	161000	100000	96000	65000	161000	12/26/2081	12/30/2081	59.63%
१९९	वडा नं. ९	बेतान आधारभूत स्वास्थ्य चौकी निर्माण उपभोक्ता समिति चौकने ३	बेतान आधारभूत स्वास्थ्य केन्द्र निर्माण	4426776	3886000	3819547	696216	4515763	12/26/2081	2082-02-30	86.28%
२००	वडा नं. ९	राज संवाहालय भवन निर्माण तथा व्यवस्थापन चौकने ९	राज संवाहालय भवन निर्माण चौकने ९	871896	800000	698568	103896	802464	12/29/2081	12/29/2081	80.12%
२०१	वडा नं. १	श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय धामिसेन चौकने १	श्री नेपाल आधारभूत विद्यालय खोल तयारी	169931	150000	144000		144000	2/26/2082	3/10/2082	84.74%
२०२	वडा नं. ३	धौलिकोटा खरापु लिप्टा खानेपानी आयोजना	धौलिकोटा खरापु लिप्टा खानेपानी आयोजना	1679742	140000	0	279742		2/27/2082	3/15/2082	%
२०३	वडा नं. ५	पर्वना टोलमा पर्वना सिपाई कुलो निर्माण उपभोक्ता समिति चौकने ५	पर्वना टोलमा पर्वना सिपाई कुलो निर्माण	443850.91	400000	379304	59850	439154	2082-02-29	3/15/2082	85.46%
२०४	वडा नं. ५	सुजनसिल बाल विकास केन्द्र मर्मत	सुजनसिल बाल विकास केन्द्र मर्मत	100426	90000	81591	14026	95617	3/1/2082	3/15/2082	81.24%
२०५	वडा नं. ९	डिप्लोमा विद्युत् विद्युत् मोटर जडान उपभोक्ता समिति चौकने ९	डिप्लोमा विद्युत् विद्युत् मोटर जडान	542573	480000	460800	81773	542573	3/2/2082	3/15/2082	84.93%
२०६	वडा नं. ३	नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाझुरिसाउना	नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाझुरिसाउना पुरानो भवन मर्मत	89515	80000	76800		76800	3/3/2082	3/15/2082	85.80%
२०७	वडा नं. २	जारी मोडा लिप्टा खानेपानी तथा सरसफाई आयोजना चौकने २ धम सिद्धपुर विप्लव खानेपानी	जारी मोडा लिप्टा खानेपानी तथा सरसफाई आयोजना चौकने २ धम सिद्धपुर विप्लव खानेपानी तयारी	2394369	1830524	604800	563844	1168644	3/3/2082	3/20/2082	25.26%
२०८	वडा नं. १०	तथा सरसफाई आयोजना चौकने १०	तथा सरसफाई आयोजना चौकने १०	5421045	4194932	1344000	1226112	2570112	3/4/2082	3/20/2082	24.79%
२०९	वडा नं. २	ने रा मा वि लामा वि वय स	ने. रा. मा. वि. लामा विद्यालय निर्माण	598945	500000	480000	118945	598945	3/5/2082	3/20/2082	80.14%
२१०	वडा नं. १०	कुवा तथा डिप्लोमा विद्युत् विद्युत् मोटर र पम्प जडान उपभोक्ता समिति चौकने १०	कुवा तथा डिप्लोमा विद्युत् विद्युत् मोटर र पम्प जडान उपभोक्ता समिति चौकने १०	340415	300000	285884	40415	326299	3/10/2082	3/15/2082	83.98%
२११	वडा नं. १	मोचिल्लो लामा गढी टोल डिप्लोमा विद्युत् विद्युत् मोटर र पम्प जडान उपभोक्ता समिति चौकने १	मोचिल्लो लामा गढी टोल डिप्लोमा विद्युत् विद्युत् मोटर र पम्प जडान उपभोक्ता समिति चौकने १	1219149	987510	946243	182872	1129115	3/12/2082	3/23/2082	77.62%
२१२	वडा नं. १	नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामिसेन	नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामिसेन	80000	80000	0		0	2/25/2082	3/20/2082	%

१९५	वडा नं. ९	श्री नेपाल राष्ट्रिय प्रा.वि. बसन्ती वि.व्य.स.	न रा प्रा वि बसन्ती अस्थाय भवन निर्माण	183381	150000	153600	29781	183381	3/5/2082	3/17/2082	83.76%
१९६	वडा नं. ३	श्री नवज्योति प्राथमिक विद्यालय खरापु चौकने ३	नवज्योति प्राथमिक विद्यालय खरापु फाँचिघर मर्मत चौकने ३ खरापु	66500	60000	57561		57561	3/4/2082	3/15/2082	86.56%
१९७	चाँकुने गाउँपालिका	श्री ने रा मा वि बेतान वि वय स	ने रा मा वि बेतान र काठ भवन मर्मत	92865	80000	76800	16065	92865	3/4/2082	3/18/2082	82.70%
१९८	वडा नं. १०	श्री देवस्थान मा वि कुमासा वि वय स	देवस्थान मा वि कुमासा खरोगन	90053	80000	76800	13253	90053	3/5/2082	3/15/2082	85.28%
१९९	वडा नं. १	श्री सुदूरपश्चिम प्राथमिक विद्यालय बडासेन वि वय स	खानेपानी ट्याङ्की सहित बालमोडा धारा निर्माण	94160	80000	76800	17360	94160	3/8/2082	3/15/2082	81.56%
१९०	वडा नं. ४	श्री जगन्नाथ प्रा.वि. वि.व्य.स.	जगन्नाथ प्रा वि फाँचिघर मर्मत सुधर	57567	50000	43452	9567	53019	3/13/2082	3/20/2082	75.48%
१९१	वडा नं. १	श्री ने रा प्रा वि डिभिजन वि वय स	नेपाल राष्ट्रिय प्रा वि डिभिजन पुरानो भवनको जस्तापाता	92560	80000	76800	15760	92560	2/3/2082	3/20/2082	82.97%
१९२	वडा नं. ५	श्री जनजगत माध्यमिक विद्यालय तोखा वि.व्य.स.	जनजगत माध्यमिक विद्यालय तोखा खरापु खरीद र जडान	200505	200000	192000	8505	200505	3/17/2082	3/24/2082	95.76%
१९३	वडा नं. १०	श्री भलो स्मृति प्रतिष्ठानको शैक्षिक संरचना निर्माण	भलो स्मृति प्रतिष्ठानको शैक्षिक संरचना निर्माण, चौकुने गाउँपालिका १० सुर्खेत	2250264	2000000	1891200	330264	2221464	12/6/2081	3/10/2082	8.40%
१९४	वडा नं. ९	श्री बाजा समूह भवन निर्माण चौकने ३ स	बाजा समूह भवन निर्माण(अधुना) चौकने गाउँपालिका-९ सुर्खेत	1788377	1500000	949315	348377	1297692	11/19/2081	2/20/2082	53.08%
१९५	वडा नं. ६	श्री सन्ध्या चौक गोपाल थापाको घर देखि तारा देवकोटाको घरहुँदै नेताचौक जोड्ने भित्रि कच्ची बाटो	सन्ध्या चौक गोपाल थापाको घरदेखि तारा देवकोटाको घरहुँदै नेता चौक सन्ध्या चौक कच्ची बाटो स्तरउन्नती चौकने गा.पा.६ रानगाउँ	1693083	1500000	1440000	253083	1693083	1/24/2082	3/10/2082	85.05%
१९६	वडा नं. ३	श्री सिमलगाउँ, पुल्चौ, रम्पा, हवाका चौकने गाउँपालिका सडक वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०	सिमलगाउँ, पुल्चौ, रम्पा, हवाका चौकने गाउँपालिका सडक वडा ३, ४, ५, ६ चौकने गाउँपालिका सुर्खेत	3460209	3000000	2521636	580209	3101845	12/15/2081	2082-02-30	72.88%
१९७	वडा नं. ६	कोल्हाड स्थित भैरव सागने हुस पूल निर्माण उपभोक्ता समिति चौकने ६	भैरवसागने हुस पूल निर्माण, चौकुने गाउँपालिका-६ सुर्खेत	1064122	1500000	0		3015013	2/21/2082	3/15/2082	283.33%
१९८	वडा नं. ३	नवदुर्गा प्रावि खारगाउँ भवन निर्माण चौकने ३	नवदुर्गा प्रा वि खारगाउँ विद्यालय निर्माण	341625	300000	281404	53625	335029	2/9/2082	3/15/2082	82.37%
१९९	वडा नं. ६	श्री सान्नेधारा इन्टरक तथा पाहुण खरीद उ स	सान्नेधारा खानेपानी इन्टरक तथा पाहुण खरीद वडा नं. ६	1296232	1000000	947792	336232	1284024	10/6/2081	3/20/2082	73.12%
१९०	वडा नं. ६	अति गरिब परिवारहरूको लागि कम्पिमा १० जनाको लागि हुने गरी साक्षा सुविधा केन्द्रको स्थापना उ स	अति गरिब परिवारहरूको लागि कम्पिमा १० जनाको लागि हुने गरी साक्षा सुविधा केन्द्रको स्थापना	565943	500000	470545	85943	556488	10/29/2081	1/30/2082	83.14%
१९१	वडा नं. ३	श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धौलिकोटा वि.व्य.स.	नेपाल प्राथमिक विद्यालय धौलिकोटा चौकने ३ विद्यालय मर्मतमर्मत	97487	80000	76800	20687	97487	2/21/2082	3/10/2082	78.78%
१९२	वडा नं. १०	श्री कालिका प्राथमिक विद्यालय कालिकास्थान वि.व्य.स.	कालिका प्रा वि चौकुने १० मा भान्सा घर निर्माण	705798	600000	576000	105798	681798	12/3/2081	2082-02-30	81.61%
१९३	वडा नं. ८	श्री नेपाल राष्ट्रिय प्रा. वि. मोरिसरा वि.व्य.स.	ने.रा. प्रा.वि. मोरिसरा भान्सा कोठा निर्माण	720618.18	600000	576000	120618.2	696618.2	10/30/2081	2/15/2082	79.93%
१९४	चाँकुने गाउँपालिका	श्री सिर्जनाश्री प्राथमिक विद्यालय साँसा चौकने १	श्री सिर्जनाश्री प्राथमिक विद्यालय	732893	620000	595200	112893	708093	11/6/2081	1/30/2082	81.21%

(ड) पञ्जिकरण शाखा

आ.ब.२०८१/०८२ बैशाख देखी असार सम्मको पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाको सम्पादित क्रियाकलापहरू

१ .यस पालिकाको वडाकार्यालयहरूमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी कानुनी तथा प्राविधिक समस्याहरूमा वडा कार्यालयहरूमा गई तथा शाखाबाट फोन तथा AnyDesk मार्फत सहजिकरण गरिएको ।

२ .आ.व. २०८१/८२ को लागि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम मिति २०८२२२ र २३ गते २ दिने कार्यक्रम सञ्चालन गरिएको र सो /०२/ कार्यक्रममा यस गाउँपालिकामा निर्वाचित १० वटै वडाका वडा अध्यक्ष तथा वडा सचिव ज्यूहरूको सहभागिता रहेको थियो ।



चौकुने गाउँपालिका

जिल्ला : सुर्खेत गा.पा./न.पा. : चौकुने दर्ता मिति देखि : २०८२-०१-०१ दर्ता मिति सम्म : २०८२-०३-३२

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध विच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जम्मा
	पुरुष	महिला	जम्मा	पुरुष	महिला	जम्मा	जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	
१	१६	२५	४१					१२			१३	५६	६६
२	८	१३	२१	१	२	३		६	३	९	७	१८	४०
३	१६	२७	४३	२	१	३	३	२०	२	८	९	३२	८०
४	११	१२	२३	३	१	४		७	२	२	६	१३	४२
५	१९	८	२७	२	३	५		१०	३	८	१	५	४६
६	१८	१०	२८	२	४	६		११	१	५	२	३	४८
७	२४	१३	३७	६	२	८		१४	४	१६	३	९	६६
८	१४	१२	२६	८	१	९		१०	४	१२	२	२	५१
९	१७	१४	३१	२	४	६		८			२	३	४७
१०	२१	१७	३८	२	२	४	१	८	२	२	१	१	५४
जम्मा	१६४	१५१	३१५	२८	२०	४८	४	१०६	२१	६२	४६	१४२	५४०

३. मिति २०८२ बैशाख ०१ देखि २०८२ असार ३२ गते सम्ममा १० वटै वडा कार्यालय मार्फत दर्ता भएका व्यक्तिगत घटना दर्ताहरूमा जन्म दर्ता ३१५ जना मृत्यु दर्ता ४८ जनाको सम्बन्ध विच्छेद दर्ता ४ जना बसाईसराई सरीआएको ६२ जना बसाईसराई सरी गएको १४२ गरि कुल ५४० जनाको घटना दर्ता भएको छ ।

४. आ.ब.२०८१/०८२ मा सामाजिक सुरक्षा भत्ताको लागि नयाँ नामावली दर्ता तथा पुराना लाभग्राहीहरूको हकमा नवीकरणका लागि निवेदन पेश गर्दा मिति २०८१/०४/०१ गते देखि राष्ट्रिय परिचयपत्र (National ID) मा आधारित बायोमेट्रिक (Biometric Verification) लागु भएकोले बायोमेट्रिक प्रणालिबाट नया दर्ता भएको ५ .आ.ब.२०८१/०८२ को तेस्रो त्रैमासिक)माघ फागुन र चैत (महिनाको ३५५३ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता रु २८४४५७७८ रकम EFT मार्फत लाभग्राहीहरूको खातामा भुक्तानी गरि बैशाखा ७ गते देखि बैशाख १७ गते सम्म चौकुने गाउँपालिकाको समन्वयमा श्री लक्ष्मि सनराईज बैंकको घुम्ति बैंकिङ भुक्तानी सेवा मार्फत १९१३ जना लाभग्राहीहरूलाई वडाकार्याल गई नगदि भुक्तानी शिविर सञ्चालन गरिएको ।



चौकुने गाउँपालिका सुर्खे



चौकुने गाउँपालिका सुर्खे

जिल्ला: सुर्खेत गा.पा./न.पा.: चौकुने आर्थिक वर्ष: २०८१/८२

लक्षित समुह	नविकरण भएको संख्या	पहिलो त्रैमासिक			दोस्रो त्रैमासिक			तेस्रो त्रैमासिक			चौथो त्रैमासिक			वार्षिक कायम संख्या			जम्मा संख्या
		नयाँ थप संख्या	लगत कटौत	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कटौत	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कटौत	जम्मा कायम संख्या	नयाँ थप संख्या	लगत कटौत	जम्मा कायम संख्या	पुरुष	महिला	अन्य	
अन्य जेष्ठ नागरिक भत्ता	१२९०	१२	१३	१२८९	९	२१	१२७७	२३	२३	१२७७	२५	५	१२९७	५१५	७८२	०	१२९७
जेष्ठ नागरिक भत्ता (दलित)	३४६	१९	१	३६४	७	१	३७०	८	४	३७४	१७	०	३९१	२२६	१६५	०	३९१
जेष्ठ नागरिक एकल महिला	१०२	१	१	१०२	१	०	१०३	१	०	१०४	०	०	१०४	०	१०४	०	१०४
विधवा	३७५	१५	१	३८९	८	३	३९४	१६	२	४०८	६	०	४१४	०	४१४	०	४१४
पूर्ण अपाङ्गता भत्ता	५४	०	१	५३	१	०	५४	०	०	५४	३	०	५७	४१	१६	०	५७
अति अशक्त अपाङ्गता भत्ता	१७५	२	०	१७७	४	०	१८१	०	०	१८१	९	०	१९०	१०५	८५	०	१९०
दलित बालबालिका	८३८	५५	४१	८५२	५५	४०	८६७	५३	४३	८७७	४४	३७	८८४	४६८	४१६	०	८८४
लोपन्मुख जाति	२३१	२	०	२३३	२	०	२३५	०	०	२३५	१	०	२३६	१२३	११३	०	२३६
जम्मा	३४११	१०६	५८	३४५९	८७	६५	३४८१	१०१	७२	३५१०	१०५	४२	३५७३	१४७८	२०९५	०	३५७३

७. आ.ब.२०८१/०८२ को ४४ जना मृतक र १ जना विवाह गरि गएका विधवा महिलाबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०७७ अनुसार रु ९९२२६३४ पैसा र एक जना बाट . ३४ पैसा कोलेनिकामा फिर्ता गरिएको ।.रु २०००० गरि कुल रु११९२२६

८ .आ.ब.२०८१/०८२ को चौथो त्रैमासिक)वैशाख जेठ र असार (महिनाको ३५६७ जना लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता रु २८७९१६२९ रुपिया EFT मार्फत लाभग्राहीहरुको खातामा भुक्तानी गरिएको छ।

BATCH NO.	मिति	CGAS BATCH ID	सामाजिक सुरक्षा किसिम	कुल लाभग्राही संख्या	CGAS मा कायम संख्या	भुक्तानी सफल	भुक्तानी असफल	प्रक्रियारत भुक्तानी	कुल रकम	कार्य
126448170926	2082-03-12:16:46	90537	अन्य जेष्ठ नागरिक भत्ता	1305	1305	1305	0	0	15555454	
126448171026	2082-03-12:16:46	90539	जेष्ठ नागरिक भत्ता (दलित)	391	391	391	0	0	3061660	
126448171110	2082-03-12:16:46	90540	जेष्ठ नागरिक एकल महिला	104	104	104	0	0	829920	
126448171626	2082-03-12:16:46	90541	विधवा	415	415	415	0	0	3293080	
126448171826	2082-03-12:16:46	90543	पूर्ण अपाङ्गता भत्ता	57	57	57	0	0	668458	
126448171926	2082-03-12:16:46	90544	अति अशक्त अपाङ्गता भत्ता	190	190	190	0	0	1198596	
126448172226	2082-03-12:16:46	90545	दलित बालबालिका	868	868	868	0	0	1351553	
126448172426	2082-03-12:16:46	90546	लोपन्मुख जाति	237	237	237	0	0	2832900	
जम्मा				3567	3567	3567	0		28791621	

(च). रोजगार शाखा

मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रम २०८२ बैशाख देखी असार सम्मको प्रगति विवरण

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकको रूपमा समावेश गरेको अवस्थामा सो मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हक सम्बन्धी ऐन, २०७५ र रोजगारी हक सम्बन्धी नियमावली, २०७५ जारी भएको छ। उक्त ऐनले प्रत्येक स्थानीय तह मातहत रही रोजगार सेवा केन्द्रको स्थापना भई बेरोजगारहरूको पहिचान र सूचीकरण गर्ने कार्य हुँदै आएको छ। रोजगार सेवा केन्द्रमा सूचीबद्ध भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रयास गरिएको छ।

रोजगारी हक सम्बन्धी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार आ०८२ का लागि निवेदन /२०८१ .व. दिएका ४१०५ व्यक्तिहरू मध्ये ८३ जना बेरोजगार व्यक्तिहरूलाई प्राथमिकता क्रम अनुसार न्यूनतम रोजगारीमा समावेश गरिएको छ ।

श्रम रोजगार सेवा केन्द्रका लागि संघिय सरकार बाट सूचीकृत बेरोजगार व्यक्ति हरु लाई न्यूनतम रोजगारीमा समावेश गर्न युवा रोजगारीका लागि रुपान्तरण परियोजना मार्फत रु अठ्ठाईस लाख असि हजार रुपैया र नेपाल सरकार नगद अनुदान मार्फत कामका लागि पारिश्रमिममा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न बतिस लाख बाईस हजार र चौकुने गाउँपालिका र वडा कार्यालयबाट कामका लागी पारीश्रमिक आयोजना सन्चालनका लागी बिकास निर्माण साझेदारीका लागी सताईस लाख असि हजार रुपैया विनियोजन भएको थियो।

यस गाउँपालिका सबै वार्ड समेटिने गरि १० ओटा आयोजना सञ्चालन गरिएकोमा कुल लाभग्राहि ८३ जनाले औषत ७७ दिनको रोजगार गरि कुल ज्याला रकम ४३२९९७६ रकम भुक्तानि गरिएको छ । यसै गरि रोजगार सेवा केन्द्रले यस आव मा युवा रोजगारीका लागि रुपान्तरण परियोजना मार्फत चौकुने गाउँपालिका भित्रका ४० जना लाई ५० दिने कार्यस्थलमा आधारीत सिपबिकास तालिम प्रदान गरेको छ । जसमध्ये १९ जना लाई इलेक्ट्रीसियन र २१ जना लाई डकर्मि तालिम प्रदान गरिएको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम २०८२ बैशाख

आर्थिक वर्ष २०७५०७६ देखी कर्णाली प्रदेशका बेरोजगार तथा कोभिड १९ बाट प्रभावित / युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामूदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिवी निवारणमा योगदान पुऱ्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमको उद्देश्य:

(क)स्थानीय स्तरमा रहेका जनशक्तिलाई पूर्वाधार निर्माणमा सहभागी गराई सहभागितामूलक (विकासको अवधारणालाई प्रवद्धन गर्ने,

(खउत्पादनशील जनशक्तिको विकास गरी श्रम बजारमा पहुँच बृद्धि गर्ने (,
(गआर्थ (िक र सामाजिक उन्नतीमा सघाउ पुऱ्याउने दिगो भौतिक पूर्वाधारहरुको निर्माण तथा
विस्तार गर्ने,
(घबेरोजगार जनशक्तिलाई बहुआयामिक ढंगबाट पहिचान तथा उपयोग गरी आर्थिक सामाजिक (विकासमा टेवा पुऱ्याउने।

कार्यक्रमको रणनीति:

(कस्थानीय तहको गरिबी तथा जोखिमताको अवस् (था, बेरोजगारको संख्या, दुर्गमता र स्थानीय विकासको आवश्यकताहरु अनुसार वार्षिक बजेट तथा क्रियाकलापहरु निर्धारण गर्ने।
(खसमान उद्देश्य रहेका कार्यक्रम तथा क्रियाकलापहरुमा दोहोरो नपर्ने गरी सरकारी (, गैरसरकारी र विकास साझेदारका कार्यक्रम तथा क्रियाकलापहरुमा संयोजन र साझेदारी गर्ने।
(गसम्भावना र आवश्यकताका आधारमा एक भन्दा बढि स्थानीय तहहरु सहभागी हुने गरी (रोजगारमूलक साझा कार्यक्रम वा आयोजना कार्यान्वयन गर्न सकिने।
(घस्थानीय माग र आवश्यकताको अन्तर विश्लेषण गरी सीप तथा क्षमता विकासका (क्रियाकलापहरु सञ्चालनगर्ने। यस्ता कार्यक्रम सञ्चालन गर्दा तुरुन्तै स्वरोजगार वा रोजगारीमा संलग्न हुन सक्ने कार्यक्रम तथा क्रियाकलाप समावेस गर्ने।
(ङपूर्वाधार निर्माण गर्दा श्रममूलक प्रविधिको प्रयोग तथा वातावरण मैत्री हुनु पर्ने। (

कार्यनीतिहरु:

(कमुख्यमन्त्री रोजगार कार्यक (्रम सञ्चालन गर्न स्थानीय तहको प्राविधिक र व्यवस्थापकिय क्षमता अभिवृद्धि गरिने,
(खसामाजिक संरक्षणको सिद्धान्त अनुरूप श्रमिकलाई ज्यालाको निश्चित हिस्सा नियमित (, समयोचित र निश्चित समयमा भुक्तानी हुने गरी नगदको हस्तान्तरण गरिने,
(गसम्पादित कार्यको परिणामहरु (को मुल्याङ्कन पश्चात मात्रै अन्तिम भुक्तानीको व्यवस्था गरिने,
(घश्रमिकको ज्याला अनिवार्य रुपमा बैंक मार्फत भुक्तानी गरिने (,
(ङश्रममूलक प्रविधिको प्रयोग र प्रवर्धन गरिने (,
(चप्रदेशको प्राथमिकताका क्षेत्रहरुमा कार्यक्रमको श्रोत र साधनहरुको परिचालन गरिने (, र
(छस्थानीय तहबाट श्रोतको साझेदारी हुने गरी सञ्चालनका लागि माग भएमा कार्यक्रमलाई क्रमशः (विस्तार गर्दै लगिने।

कार्यक्रमको क्षेत्र:

(कसामूहिक तथा व्यक्तिगत फलफूल तथा तरकारी खेती (, जडिबुटी खेती तथा प्रसोधन, नगदेवाली आदी स्वरोजगारमूलक क्रियाकलाप,
 (ख (सिंचाई कुलो निर्माण तथा मर्मत, गह्रा सुधार लयायतका उत्पादन तथा उत्पादनशिलता अभिवृद्धि गर्ने क्रियाकलापहरु,
 (गगरिव तथा विपन्न वस्तीहरुमा खानेपानी लगायतका भौतिक पूर्वाधारहरुको विकास । (
 (घयुवा तथा शैक्षिक बेरोजगारहरुले सीप विकास तालिम पश्चात तुरुन्तै रोजगा (रमूलक तथा स्वरोजगारमूक क्रियाकलापमा संलग्न हुन सक्ने क्रियाकलापहरु ।
 (डजोखिममा रहेका वस्तीहरुको स्थानान्तरण तथा निर्माणमा श्रम साझेदारी (
 (चमानव सिर्जित तथा प्राकृतिक विपद आदीबाट सुरक्षाका लागि आवश्यक पर्ने नदी नियन्त्रण तथा (
 बृक्षारोपणका कार्यहरु,
 (छभु (तथा जलाधार संरक्षणका क्रियाकलापहरु,
 (जपर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन (,
 (झप्रदेश सरकार तथा स्थानीय सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु । (
 आयोजना छनौटका सिद्धान्तहरु:
 (कअधिकतम रोजगारी दिन सक्ने आयोजना तथा कार्यक्रमहरु (,
 (ख गरिब तथा जोखिममा (रहेका घरपरिवारलाई प्रत्यक्ष लाभ दिने,
 (गंदीर्घकालिन प्रयोग र प्रत्यक्ष उपयोग हुने सामुदायिक पूर्वाधार (,
 (घसामाजिक र आर्थिक उन्नतिसंग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिगत र सामाजिक पूर्वाधार (,
 (डप्राकृतिक श्रोत र साधनहरुको संरक्षण र उपयोग हुने (,
 (चप्राकृ (तिक प्रकोप नियन्त्रण तथा जलाधार संरक्षण हुनु पर्ने, र
 (छप्रदेश सरकारले प्राथमिकतामा राखेको आयोजना । (
कार्यक्रमको क्षेत्र: कार्यक्रम अन्तर्गत देहायका क्षेत्रका आयोजना सञ्चालन गरिनेछ:

- १उत्पादनमूलक तथा स्वरोजगारी सिर्जना गर्ने उद्यम विकास ., उद्योग तथा आयोजना स्थापना र सञ्चालन
- २कृषि वन ., कृषि प्रशोधन/संकलन/उत्पादन (सामुहिक वा सहकारी खेती)
- ३सिंचाई .
- ४खानेपानी .
- ५तालतलैया ., जलाशय, पानी संकलन पोखरी
- ६तटबन्धन ., नदी नियन्त्रण तथा भूसंरक्षण-
- ७(पदमार्ग) पर्यटन पूर्वाधार निर्माण .
- ८(पर्यटन विश्राम स्थल) पर्यटन पूर्वाधार निर्माण .
- ९(सिँढी निर्माण) पर्यटन पूर्वाधार निर्माण .
- १०पानी घट्ट तथा घट्ट कुलो .

छ) भूमि शाखा

भूमि शाखा आ.व.२०८१/०८२ बैशाखदेखी अषाढ मसान्त सम्म सम्पादित क्रियाकलापहरु

तपसिल:

१.वडा नं.१ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी २२ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

२.वडा नं.२ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी ५३ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

३.वडा नं.३ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी १७६ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

४.वडा नं.४ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी १०२ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

५.वडा नं.५ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी ५९ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

६. वडा नं.६ मा अनुसूचि २ अन्तर्गतका सम्पूर्ण जग्गा नापजाँचको कार्य सम्पन्न गरी १७ जना ज.ध.हरुको दाबिबिरोध सम्बन्धी सूचना प्रकाशन गर्नका लागि वडा सहजीकरण र गाउँकार्यपालिकाबाट निर्णय भई भू.स.स.आ.जि.स.सुर्खेतमा पठाईएको ।

७. वडा नं.७ र ८ का १०४ जना ज.ध.हरुका जग्गाधनी दर्ता प्रमाणपूर्जा र दर्ता श्रेस्ताहरु पुन्रलेखन गरिएको ।

८. वडा नं.७ र ८ का १०४ जना ज.ध.हरुका जग्गाधनी दर्ता प्रमाणपूर्जा बितरण गर्नका लागि ९६ जनाको थप राजश्व जम्मा भईसकेको ।

९. १०४ थान पूर्जा मिति २०८२/०३/३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्रियूबाट बितरण गर्ने कार्यक्रम सम्पन्न भएको ।

ज). महिला तथा बालबालिका शाखा

महिला तथा बालबालिका शाखाको आ व २०८१।८२ बैशाख देखि असारसम्मका प्रमुख सम्पादित क्रियाकलापहरू

- बैंक खाता छोरीको सुरक्षा जीवन भरको कार्यक्रममा १२ जना छोरीको खाता संचालन गरिएको छ।
- अपाङ्गता परिचय पत्र वितरण ३ जना ख वर्ग २ जना र घ वर्ग १ जनालाई गरिएको।

कार्यक्रम नाम	कार्यक्रम प्रकृती	रकम	वित्तिय प्रगती	भौतिक प्रगती			कै
				महिला	पुरुष	जम्मा	
घरेलु हिंसा लैंगिक हिंसा बालविवाह छाउपडी जस्ता कुसंस्कार न्यूनीकरण सम्बन्धि अभिमुखिकरण १देखि १० सम्म		४०००००	४०००००	२६८	६५	३३३	
महिला जनप्रतिनिधि तथा अगुवा महिलालाई नेतृत्व तथा क्षमता विकास तालिम	राजश्व बाँडफाड संघिय अनुदान	६७०००	६७०००	२७	७	३४	
महिला आयआर्जन सिप विकास अन्तर्गत स्यानीटरी प्याड निर्माण तालिम	समानीकरण अनुदान	४०००००	१७००००	२२		२२	
बालमैत्री स्थानीय शासन समबन्धी कार्यशाला	शसक्त महिला समृद्ध नेपाल	४९७००	४९७००	१०	२८	३८	
बालकेन्द्रित योजना तर्जुमा समबन्धी कार्यशाला	शसक्त महिला समृद्ध नेपाल	४९७००	४९७००	१३	३८	५१	
योजना तर्जुमामा बालसहभागीता बिषयमा बालभेला	शसक्त महिला समृद्ध नेपाल	४९७००	४९७००	१२	२६	३८	
नागरिक संलग्नता नितिसम्बन्धि कार्यशाला	शसक्त महिला समृद्ध नेपाल	४९७००	४९७००	५	३०	३५	
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण विस्तृत कार्ययोजनामा छलफल	शसक्त महिला समृद्ध नेपाल	४९७००	४९७००	११	३०	४१	
गाउँपालिकामा स्यानीटरी प्याड भेन्डिङ मेसीन खरिद	राजश्व बाँडफाड प्रदेश सरकार	५००००	४८०००				



भ) प्रशासन शाखा :

प्रशासन शाखाको आ व २०८१।८२ बैशाख देखि असारसम्मका प्रमुख सम्पादित क्रियाकलापहरु

- विश्व खाद्य कार्यक्रम अन्तर्गत १ जना कृषि सहजकर्ता कर्मचारी भर्ना सम्पन्न ।
- घ वर्गको नयाँ दर्ता १
- घ वर्गको नयाँ नविकरण १
- करारमा जनशक्ति भर्ना गर्ने सम्बन्धी कार्यविधि – २०७९ बमोजिम तपसिलका कर्मचारी भर्ता सम्पन्न :
- ल्याब असिस्टेन्ट १
- अनमी १
- स्वीपर १
- बन हेरालो १
- हेभि सहचालक व्याकहोलोडर १
- कार्यालय सहयोगी १
- कर्मचारी क्षमता विकास तालिम २ दिने जेठ ८ र ९ गते सम्पन्न ।
- नियमित सिफारिस । चिठ्ठीपत्रहरु

(ज).शिक्षा शाखा

शिक्षा बाट भएका २०८२ बैशाख देखि २०८२ असार सम्मका प्रमुख सम्पादित कार्यहरु

- प्रधानाध्यापक बैठक सञ्चालन ।
- कक्षा ८ को ग्रेडबुद्धी परीक्षा परीक्षा सञ्चालन,उत्तरपुस्तिका परीक्षण गरी कक्षा ८ को नतिजा प्रकाशन ।
- शिक्षण शिक्षण सहयोग अनुदान , स्वयंसेवक र बालविकास शिक्षक छनौट परीक्षा सञ्चालन
- शिक्षक तथा कर्मचारीहरुको चौथो किस्ता तलब भत्ता निकासा ।
- पाठ्यपुस्तक बापतको २५ प्रतिशत रकम निकासा ।
- दिवा खाजा बापतको बैशाख देखि असार सम्मको रकम निकासा ।
- स्थानीय पाठ्यक्रम सम्बन्धी दुइ दिने प्रबोधिकरण तालिम सञ्चालन ।
- विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि योग कक्षा सञ्चालन ।
- विद्यालयका IT शिक्षक तथा कर्मचारीहरुको लागि पाच दिने तालिम सञ्चालन
- विद्यालयबाट शैक्षिक सत्र २०८१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिकरण र समिक्षा कार्यक्रम सञ्चालन ।
- SEE परीक्षा २०८१ को नतिजा सम्बन्धमा सम्बन्धित प्रधानाध्यापक तथा सरोकारवालाहरु सँग समिक्षा कार्यक्रम सञ्चालन ।
- आवासिय तथा गैर आवासिय छात्रबृत्ती, विद्यालय सञ्चालन व्यवस्थापन अनुदान,प्रति विद्यार्थी लागत,कार्यसम्पादनमा आधारीत प्रोत्साहन अनुदान,लगायत विभिन्न शिर्षक अनुसार विद्यालयमा निकासा ।

ट).कृषि विकास शाखा

कृषि विकास शाखाको बैशाख देखि असार सम्मको प्रमुख सम्पादित क्रियाकलापहरु
तपशिल :

क्र.सं.	कार्यक्रम/आयोजना/कार्यकलापको नाम	प्रगति विवरण
१	किसान सुचिकरण कार्यक्रम	❖ वडा नम्बर ३ मा सञ्चालन ❖ ३ वटा गणक हरूले क्रमस ७६१७२ र , १८५ गरी जम्मा ४३३ घरधुरी सर्वेक्षण गरेको।
२	खाध्यान्न बालीको उन्नत बीऊ उपयोगमा अनुदान (गहुँ ,मकै ,धान)	❖ ५० क्वीन्टल सुक्खा ३ धान बितरण- ❖ ५ क्वीन्टल साँवा मन्सुली धान ❖ ५ क्वीन्टल बहुगुणी धान बितरण गरिएको
३	कृषि यान्त्रीकरण कार्यक्रम ५० % अनुदानमा मिनिटिलर बितरण	❖ पहिलो चोटीको टेन्डरबाट २३ जसमा १२ वटा पालिका बाट र वडा नम्बर ५ मा ६ वटा तथा ६ मा ५ वटा बाँडिएको। ❖ दोस्रो चोटी २२ वटा गरी जम्मा ४५ वटा मिनिटिलर प्रत्येक वडा समेट्ने गरी बितरण गरिएको। ❖ सहकारी ५ ❖ समुह २० ❖ टोल समिति २ ❖ फर्म १३ ❖ व्यक्तिगत ५
४	फलफूल खेती गर्ने किसान लाई पोत्साहन कार्यक्रम	❖ १४९ जना कृषक छनोट भएको
५	मागका आधारमा प्लाष्टिक निर्माणका लागी प्लाष्टिक वितरण कार्यक्रम	❖ ६६ वटा सुपरपाउलिन प्लाष्टिक बितरण गरिएको

६	जैविक बिषादी र झोलमल सम्बन्धी तालिम र सामागी वितरण	❖ जैविक बिषादी हरू वितरण गरिएको ❖ झोलमल सम्बन्धी तालिम सञ्चालन गरिएको ❖ २० वटा समुहका ४० जनालाई झोलमल बनाउन ड्रम र इम झोल दिइएको।
७	फलफूल बिरुवा वितरण कार्यक्रम ५० अनुदान %	❖ आँप २००० बोट ❖ लिची २१०० बोट ❖ कागती १५०० बोट ❖ सुन्तला ६५० बोट वितरण गरिएको।
८	माटो तथा बाली उपचार शिबीर सन्चालन	❖ पालिकाको विभिन्न ठाउँमा माटो परीक्षण गर्न नमुना लिन सिकाइएको र बाली सम्बन्धी रोग कीराको पहिचान गरी बिषादी वितरण गरिएको। ❖ धनरास रेक्का ,भुम्के ,सोभानचोर ,बोला , ❖ ६५ जना किसानहरुले परिक्षण गर्न लिएको माटो जाँच गरी रिपोर्टिङ गरिएको।
९	सुन्तला जात फलफूल खेती पर्वधन कार्यक्रम	❖ सुन्तला खेती सम्बन्धी सातसल्ली समुहका ३५ जना कृषकहरुलाई तालिम दिइएको। ❖ ब्याबसायीक सुन्तला कृषक लाई भर्याङ , बोडो पेष्ट आदि सामाग्री ,सिकेचर ,स्प्रेयर वितरण गरिएको।
१०	उत्पादनमा आधारित कृषि वस्तु बजारिकरण कार्यक्रम	❖ नाउलीका ब्याबसायीक कृषक हरूलाई प्याज खेती बजारीकरण मा प्रति केजी ८ का दरले ८४ क्वीन्टलको बजारीकरण गरिएको।
११	ढुवानी खर्च र विविध खर्च	❖ विभिन्न कृषि सामाग्री हरू ढुवानी गरिएको ❖ आलुगहुँ ,धान ,
१२	कृषि सम्बन्धी बिषादी र पोषक तत्व वितरण कार्यक्रम	❖ कृषिजन्य बालीमा लाग्ने रोग कीरा नियन्त्रण गर्न विभिन्न बिषादी हरू वितरण गरिएको। ❖ मकैको फौजी नियन्त्रण गर्न इमामेक्स्टिन बेन्जोइट १० बटै वडामा वाडिएको। ❖ तरकारि मा लाग्ने रोग कीरा नियन्त्रण ❖ फलफूल मा रोग कीरा नियन्त्रण

ठ). पशुपन्छि विकास शाखा

पशुपन्छि विकास शाखाबाट २०८१/०८२ बैशाख देखी असार सम्म सम्पादित क्रियाकलापहरु

आव २०८१/०८२ को बैशाख देखी असार सम्म संचालन कार्यक्रम र कामको विवरण पशुपन्छि विकास तर्फ						
क्र.स.	खर्च शिर्षक नं.	बजेट तथा कार्यक्रम	विनियोजित रु	खर्च	खर्च प्रतिशत	कार्य गरेको
१	२२५२१	प्रयोगशाला सम्बन्धी समाग्री खरिद राजस्व	१ लाख ५० हजार	१ लाख २३ हजार		खरिद गरिएको समान सर्जरी टेबल, Dog catcher, कैचीहरु, भोहर राखने बाल्टी
२	२२५२१	भकारो सुधार कार्यक्रम समान वितरण	२ लाख कृषको लगानी-२ लाख कुल ४ लाख	१ लाख ९० हजार	९५.१५	लगनशिल भैसी पालन समुह लाई भकारो सुधार कार्यक्रम अन्तर्गत ५० % लागत साझेदारीमा खोर गोठ निर्माण कार्य सोमा पक्की ढलान गरेको । कृषक संख्य-२२ घर धुरी
३	२२५२१	पशुपालन सम्बन्धी तालिम संचालन राजस्व बाँडफाँड- संघीय सरकार	१ लाख ५० हजार	१ लाख ४९ हजार	९९.७९	-पशुपालन सम्बन्धी तालिम संचालन अन्तर्गत २ वटा समुहलाई बाखा पालन सम्बन्धी ३/३ दिने गरी ६ दिन तालिम संचालन गरेको । -लोक प्रिय बाखा पालन समुह चौकुने-३ वेतान सहभागी सख्या-३४ जना -कालिका कृषि तथा पशुपालन समुह चौकुने-७ सहभागी सख्या-३१ जना
४	२२५२१	नस्ल सुधार कार्यक्रम	१ लाख	९९ हजार	९९.३६	नस्ल सुधार कार्यक्रम अन्तर्गत ४ वटा समुहलाई जमुनापारी क्रस र सिरौही क्रस बोका वितरण गरेको -लालीगुरस बाखा पालन कृषक समुह चौकुने-६ लाई १ वटा बोका

चौकुने गाउँपालिका सुर्खे

						-हिमसागर कृषि तथा पशुपन्थी फर्म चौकुने-६ लाई १ वटा बोका -कालिका कृषि तथा पशुपालन समुह चौकुने-७ लाई १ वटा बोका -हरियमली कृषि तथा पशुपालन कृषक समुह चौकुने-८ लाई १ वटा बोका
५	२२५२१	रेविज रोग नियन्त्रण कार्यक्रम अन्तरगत सामुदायिक कुकुलाई बन्ध्यकरण कार्यक्रम	१ लाख	८९ हजार	८९.८३	रेविज रोग नियन्त्रण कार्यक्रम अन्तरगत सामुदायिक कुकुलाई बन्ध्यकरण कार्यक्रम अन्तरगत हामिले हालको लागी ५ वटा कुरुर भाले र पोधीमा बन्ध्यकरण गर्यौं र हामी संग सम्पूर्ण समाग्री रहेको ले फेरी समय समयमा आफै समुदायीक कुरुरलाई छोपेर बन्ध्यकरण गर्ने भन्ने योजना बानाएका छौ ।
६	२२५२१	मत्स्य प्रवद्धन कार्यक्रम	१ लाख	९६ हजार	९६	सानेघारी कृषी तथा पशुपंक्षी फार्म-चौकुने-७ लाई ५० % साझेदारी पोखरीको पर्खाल निर्माण गरेको ।
७	२२५२१	उत्कृष्ट किसानलाई प्रोत्साहान भत्ता कार्यक्रम (गोठालो भत्ता)	८ लाख	६६० हजार		उत्कृष्ट किसानलाई प्रोत्साहान भत्ता कार्यक्रम (गोठालो भत्ता)अन्तरगत ६६ जाना कृषकलाई १० हजारको दरले भत्ता दिएको ।
८	२२५२१	औषधी खरिद	९ लाख	९ लाख	१००	औषधी खरिद पुरै रकमको ।
९	२२३१२	५० % लागत साझेदारीमा गाई भैसी पालक	२ लाख	१ लाख ६२	८१.४०	जम्मा १२ वटा १२ जना कृषकलाई वितरण गरेको

		कृषकलाई चारा मेषिन वितरण कार्यक्रम		हजार		१६५०० को दरले ८२५० कृषक संग साझेदारीकमा ।
१०		माहामारी /आकास्मिक रोग नियन्त्रण कार्यक्रम	१ लाख			खोप कार्यक्रम संचालन लगाएको खोप पि.पि.आर-२६००० HsBQ-४५० लम्पी-१९०० खोरेत-५०००
११		कृषी ,पशुपन्छी तथा मत्सय तथ्याकं अध्याबधिक कार्यक्रम	६० हजार			कृषी ,पशुपन्छी तथा मत्सय तथ्याकं अध्याबधिक गरेको ।
१२		पशुपन्छी उपचार				भैसी-११९९ गाई-४७१६ बाखा-१५००२ कुखुरा-९९८८ कुकुर-१९३ बंगुर-२०१
१३		आ.व २०८१/८२ मा नाँया बाखा पकेट विकार कार्यक्रम संचालन	१५ लाख र छनोट भएको समुह बाट १५ लाख कुल ३० लाख	१३ लाख पालिमा र १५ लाख समुह बाट		नाँया बाखा पकेट विकास गरेको संचालन

ठ). विपद् शाखा

बिपद् शाखा बाट आ. ब. ०८१/०८२ बैशाख देखी असार सम्म सम्पादित गरेका कार्यहरु

- हावा हुरी तथा आगलागीबाट क्षेती भएका घरहरुलाई तत्कालका लागि त्रिपाल । खाद्यान्न सामग्री वितरण गरिएको ।
- आगलागी तथा डढेली नियन्त्रणका लागि रेडियो चौकुनेबाट सन्देश प्रसारण गरिएको ।
- डढेलो नियन्त्रणका लागि सम्बन्धित बस्तिका बासिन्दाहरुलाई सक्रिय बनाई नियन्त्रणको काम भएको ।
- आपतकालिम कार्यसञ्चालन केन्द्रबाट यस समयमा हुने विपद्का घटनाहरु आगलागी, बन डढेलो, हावाहुरी, बाढी पहिरोको रोकथामका लागि पूर्वतयारीका कामहरु गरिएको ।

- स्थानीय विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक बसी बर्षा मौसममा हुने विपद्का घटनाहरूसँग सामना गर्न पूर्वतयारी तथा संयन्त्रहरूलाई सशक्त रुपमा परिचालन गर्नका लागि काम भएको ।

विपद् पूर्व सूचना, पूर्व तयारी, समन्वय, प्रतिकार्य गर्न गरिने नियमित कार्यहरु शाखाबाट भईरहेको ।

ड). राजस्व शाखा

आ.व.२०८१।०८२ को बैशाख देखि असार मसान्त सम्मको राजस्व शाखाबाट सम्पादित क्रियाकलापहरु

- नदीजन्य पदार्थको व्यवस्थापनका लागि मिति २०८२।०१।०३ गते, २०८२।०२।१० गते र २०८२।०३।०५ गते राजस्व परामर्श समितिको बैठक बसी विविध एजेन्डाहरूमा निर्णयहरू गरियो ।
- आ व को राजस्व दाखिलाका लागि सबै वडाहरूलाई पत्राचार गरियो ।
- चौकुने गाउँपालिकाको आइडिबाट संकलन भएको सम्पूर्ण राजस्व रकम बैंकमा दाखिला गरी गोश्वारा, भौचर दाखिला भौचर र बैङ्क भौचर लेखा शाखामा बुझायौ ।
- जुम्ल्याहा मुलका लागि २०० घनमिटरको नदीजन्य पदार्थको रोयल्टी असुल गर्न बाकी रहेको भने अन्य योजना तथा ठेकेदारहरूबाट असुल गरी बैंक दाखिला गरिएको छ ।
- यस गाउँपालिका र वडा कार्यालयबाट बैशाख १ देखि असार मसान्त सम्मको जम्मा भएको राजस्व दाखिला विवरण तपसिल बमोजिम रहेको छ ।

क्र.स.	कार्यालय	दाखिला रकम
१	चौकुने गाउँपालिका कार्यालय	११,२७,६७५
२	१ न वडा कार्यालय	१६१२५
३	२ नं. वडा कार्यालय	३२८१७
४	३ नं. वडा कार्यालय	६०६८२.५९
५	४ नं. वडा कार्यालय	२८३८०
६	५ नं. वडा कार्यालय	१९५८५
७	६ नं. वडा कार्यालय	५२०००
८	७ नं. वडा कार्यालय	६७१६०
९	८ नं. वडा कार्यालय	१०९५१८
१०	९ नं. वडा कार्यालय	५०९९०
११	१० नं. वडा कार्यालय	३७२६७

११. सूचना अधिकारी र प्रमुखको नाम र पद :

क. कार्यालय प्रमुख : प्रमुख प्रशासकीय अधिकृत श्री.पूर्ण बहादुर बि.क.

ख. सूचना अधिकारी : अधिकृत छैटौं श्री आशा कुमारी बुढा मगर

ग. उजुरी सुन्ने अधिकारी : सहायकस्तर चौथौं श्री हरिप्रसाद उपाध्याय

१२. हालसम्म चौकुने गाउँपालिकाबाट स्थानिय राजपत्रमा प्रकाशित विभिन्न ऐन नियमहरु :

संख्या	नाम
१	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५
२	गाउँपालिको बैठक संचालन सम्बन्धी कार्यविधि, २०७५

३	चौकुने गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको नियमवली, २०७५
४	गाउँकार्यपालिका कार्यसम्पादन नियमावली, २०७५
५	चौकुने गाउँपालिका आधारभुत र माध्यमिक शिक्षा ऐन, २०७५ संशोधन सहित २०८०
६	चौकुने गाउँपालिका आधारभुत र माध्यमिक शिक्षा नियमवली, २०७५
७	गाउँपालिकाको निर्माण व्यवसाय नियमवली, २०७५
८	गाउँपालिका निर्माण व्यवसाय ऐन, २०७५
९	गाउँपालिका पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन, २०७५
१०	सहकारी ऐन, २०७५
११	ट्रेडी ईक्वीपमेन्ट व्यवस्थापन, परिचालन तथा सन्चालन कार्यविधि, २०७५
१२	सम्पति तथा भूमि कर व्यवस्थापन कार्यविधि, २०७६
१३	टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७६
१४	चौकुने गाउँपालिकाको अपाङ्गता भएको व्यक्तीको परिचय पत्र वितरण कार्यविधि, २०७६
१५	ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका, २०७६
१६	न्यायिक समिति ऐन, २०७६
१७	विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि, २०७९
१८	नदी तथा खानीजन्य स्रोत उत्खनन् तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने कार्यविधि, २०७९
१९	एम्बुलेन्स सेवा सन्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७९
२०	चौकुने गाउँपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्यसन्चालन कार्यविधि, २०७९
२१	चौकुने गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७९
२२	गाउँकार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि, २०७४ (पहिलो संशोधन, २०७९)
२३	प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७९
२४	युवा तथा खेलकुद विकास कार्यविधि, २०७९
२५	चौकुने गाउँपालिकामा करारमा जनशक्ति भर्ना सम्बन्धी कार्यविधि, २०७९
२६	आपतकालिन कार्य संचालन केन्द्र संचालन कार्यविधि, २०७९ ।
२७	उत्पादनमा आधारित कृषि बस्तु बजारिकरण अनुदान व्यवस्थापन तथा संचालन कार्यविधि, २०८०
२८	कार्यपालिका अर्न्तगत रहने विषयगत समितिहरुको कार्यसन्चालन कार्यविधि, २०८०
२९	कृषि क्षेत्रमा प्रोत्साहन अनुदान सम्बन्धि कार्यक्रम (सन्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८०
३०	चौकुने गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसन्चालन कार्यविधि, २०८०
३१	प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८०
३२	विषयगत समिति (कार्यसन्चालन) कार्यविधि, २०८०
३३	चौकुने गाउँपालिकामा संचालित सार्वजनिक विद्यालय समायोजन एवं एकिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
३४	चौकुने गाउँपालिकाको लेखा समिति गठन तथा संचालन कार्यविधि, २०८०
३५	चौकुने युवा तथा खेलकुद विकास कार्यविधि, २०८०
३६	आर्थिक ऐन, २०८०
३७	विनियोजन ऐन, २०८०
३८	चौकुने गाउँपालिकाको रोजगार संवाद मञ्च (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०८० ।
३९	विपद कोष संचालन कार्यविधि पहिलो संशोधन, २०८० ।

४०	सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० ।
४१	चौकुने गाउँपालिकाको मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०८० ।
४२	मानसिक स्वास्थ्य र मनोसामाजिम नीति, २०८०
४३	पशुपन्छी नश्व सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
४४	पशु स्वास्थ्य शिविर संचालन कार्यविधि, २०८०
४५	जनतासँग अध्यक्ष कार्यक्रम कार्यविधि (सञ्चालन तथा व्यवस्थापन), २०८०
४६	कन्टिन्जेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०८० ।
४७	चौकुने गाउँपालिकाको बजार अनुगमन कार्यविधि, २०८१
४८	चौकुने गाउँपालिकाको उद्यमशिलता कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
४९	चौकुने गाउँपालिकाको सार्वजनिक सुनुवाई संचालन कार्यविधि, २०८१
५०	दलित सशक्तिकरण ऐन, २०८१
५१	खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धमा बनेको ऐन, २०८१ ।
५२	संस्था दर्ता ऐन, २०८१ ।
५३	चौकुने गापा जनप्रतिनिध । कर्मचारीहरूको आचारसंहिता, २०८१ ।
५४	चौकुने गाउँपालिकाको श्रोत विज्ञ शिक्षक व्यवस्थापन कार्यविधि, २०८१ ।
५५	नगर प्रहरी विधेयक, २०८२ ।

१४. सार्वजनिक निकायको वेभसाइट र ईमेल

वेभसाइट : www.chaukunemun.gov.np

फेसबुक : चौकुने गाउँपालिका